

आ.व. २०८२/८३ को बैशाख १ गते देखि असार मसान्तसम्म
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५
को नियम ३ को प्रयोजनको लागि

सिम्ता गाउँपालिका, सुर्खेत बाट जारी गरिएको विवरण

स्वतः प्रकाशन

(Proactive Disclosure)



सिम्ता गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
राकम, सुर्खेत
कर्णाली प्रदेश, नेपाल
स्था: २०७३



सिम्ता गाउँपालिका
SIMTA RURAL MUNICIPALITY
गाउँकार्यपालिकाको कार्यालय
OFFICE OF THE RURAL MUNICIPAL EXECUTIVE



राकिम, सुर्खेत
RAKAM, SURKHET

प.व.ः २०८२/०८३

च.नं.:

कर्णाली प्रदेश, नेपाल

KARNALI PROVINCE, NEPAL

प्रमुख प्रशासकीय अधिकृतको भनाई

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक सार्वजनिक निकायले आफ्नो कार्यालयबाट सम्पादन गरेका कार्य विवरण तथा सम्बन्धीत सूचनाहरू अद्यावधिक गरि रुजु गर्ने र प्रत्येक ३/३ महिनामा Website माफत सार्वजनिक गर्नु पर्ने कानूनी व्यवस्था छ । सोही अनुसार यस कार्यालयबाट आ.व. २०८२/८३ को चौथो त्रैमासिक २०८३ वैशाख १ गते देखि असार मसान्तसम्म सम्पादन भएका कार्यहरूलाई अद्यावधिक गरी स्वतः प्रकाशन (Proactive Disclosure) सार्वजनिक गरिएको छ । यस प्रकाशनबाट सिम्ता गाउँकार्यपालिकाको कार्यालय, सुर्खेतले यस अवधिमा सम्पादन गरेका क्रियाकलापहरू एवम् प्रवाह गरिने सेवाका बारेमा संक्षेपमा आम सरोकारवालाहरूले सहज जानकारी पाउनेछन् । सरकारी सेवामा सरल, सहज, छरितो, गुणस्तरीय र पारदर्शी ढंगबाट उपलब्ध गराउने र सेवाहरूको विशेषता आम सरोकारवालाहरूलाई सुसूचित गर्न यस प्रकाशनले सहयोग गर्नेछ भन्ने विश्व लिएको छ । आगामी दिनमा गाउँपालिकाबाट सूचनाको हक सम्बन्धी ऐन तथा नियमावलीको प्रावधान बमोजिम स्वतः प्रकाशन(Proactive Disclosure) लाई नियमित गराउन सिम्ता गाउँकार्यपालिकाको कार्यालय, सुर्खेत प्रतिवद्ध रहेको छ ।

अन्तमा, आगामी दिनमा यस कार्यालयबाट हुने सेवाको गुणस्तर बढाउन र सेवाग्राहीमैत्री सरकारी सेवामा वितरण गर्ने अभियानलाई सफल बनाई सुशासन कायम गर्न चाल्नुपर्ने कदमका बारेमा यस कार्यालयले सरोकारवालाहरूबाट पृष्ठपोषण तथा सुझाव प्राप्त गर्ने अपेक्षा राख्दछ । साथै, यस स्वतः प्रकाशन लाई प्रकाशन गर्न मार्ग निर्देशन गर्नुहुने अध्यक्ष श्री ऐन, बहादुर चन्द, उपाध्यक्ष श्री गोमा शर्मा रेग्मी प्रति हार्दिक आभार व्यक्त गर्नुका साथै तयार गर्न खटिनुहुने यस कार्यालयका सूचना प्रविधि अधिकृत श्री ई. किरण गौतमलाई धन्यवाद दिन चाहान्छु ।



(Signature)
धनीराम शर्मा
प्रमुख प्रशासकीय अधिकृत

विषय-सूची

१. सिम्ला गाउँपालिका
२. सिम्ला गाउँपालिकाको स्वरूप र प्रकृति
४. कार्यालयको काम, कर्तव्य र अधिकार
४. कार्यालयमा रहने कर्मचारी र कार्य विवरण
५. कार्यालय बाट प्रदान गरिने सेवा
६. कार्यालयका शाखा र जिम्मेवार अधिकारी
७. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि
८. निर्णय गर्ने प्रक्रिया र अधिकारी
९. निर्णय उपर उजुरी सुन्ने अधिकारी
१०. सम्पादन गरेको कामको विवरण
११. सूचना अधिकारी र प्रमुखको नाम र पद
१२. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची
१४. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण
१५. अन्य विवरण

१. स्वरूप र प्रकृति

सिम्ता गाउँपालिकाको परिचय:

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत जिल्लाको पूर्व उत्तर क्षेत्रमा अवस्थित छ, सिम्ता गाउँपालिका यस गाउँपालिकाको स्थापना वि.सं. २०७३/११/२७ गते भएको हो । सिम्ता गाउँपालिका साविकको घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडीचौर, राकम, काप्रीचौर, डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको हो । सिम्ता गाउँपालिकालाई नौ वटा वडामा विभाजन गरिएको छ । यो सिम्तादराको नामाकरणका यस क्षेत्रमा विभिन्न वनस्पतिहरू मध्ये सल्लो प्रसस्त मात्रामा पाईन्छ । सल्लोको फललाई सिम्ता भनिन्छ । सिम्ताको वियालाई सिम्टी भन्ने प्रचलन छ । यसरी प्रसस्त मात्रामा सिम्ता पाउने भएको कारण यस सिम्तादरा सहेको र सहि सिम्ता शब्द अपभ्रंश भएर सिम्ता नाम रहन गएको भन्ने भनाई छ ।

भौगोलिक अवस्थिति:

सुर्खेत जिल्लाको पुर्व दिशा तिर पर्ने विभिन्न स्थानीय तहहरू मध्ये सिम्ता गाउँपालिका एक हो । यस गाउँपालिकाको भौगोलिक अवस्थिती देहाय अनुसार रहेको छ ।

पूर्व : सल्यान जिल्ला

पश्चिम : सुर्खेत जिल्लाकै चिङ्गाड गाउँपालिका

उत्तर : जाजरकोट जिल्ला

दक्षिण : सुर्खेत जिल्लाकै गुर्भाकोट नगरपालिका

उत्तरदक्षिण फैलिएर पश्चिमि मोहोडा भएको यो गाउँपालिका २८० डिग्रि ४४ मिनेट देखि २८० डिग्रि ६४ मिनेट उत्तरी अक्षांश सम्म ८१० डिग्रि ६६ मिनेट देखि ८२० डिग्रि ०४ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यो गाउँपालिकाको पूर्वमा सल्यान जिल्ला पश्चिममा सुर्खेत जिल्लाकै चिङ्गाड गाउँपालिका उत्तरमा जाजरकोट जिल्ला र दक्षिणमा सुर्खेत जिल्लाकै गुर्भाकोट नगरपालिका पर्दछ । सिम्ता गाउँपालिकाको कुल क्षेत्रफल २२९१५ हेक्टर रहेको छ । उल्लेखित क्षेत्रफल मध्ये कृषि क्षेत्र ३४ % अर्थात ७७१२ हेक्टर रहेको छ तथापी हाल सम्म यो क्षेत्र उपयोग हुन सकेको छैन, विगतमा कृषि क्षेत्रमा ४३५८ हेक्टर जग्गा उपयोग भएको भएपनि पछिल्लो वेला यो क्षेत्रफल घटेको छ । हाल कृषिका लागि उपयोग भएको क्षेत्रफल भनेको जम्मा २४२१ हेक्टर मात्र हो । त्यसै गरि यो गाउँपालिकाको ५६% अर्थात १२८२२ हेक्टर जग्गा वन तथा चरन क्षेत्र रहेको छ । बाँकी रहेको १०% अर्थात २३८१ हेक्टर जग्गा नदीनाला, सडक, ताल तलैया, सिमसार तथा आवास क्षेत्र रहेको छ ।

प्रशासनिक संरचना अन्तर्गत यस पालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ ।

समावेश भएका साविक गाविसहरू	साविक वडानं.	कायम भएको वडा नं.	केन्द्र
घोरेटा	१ देखि ९	१	घोरेटा
काफलकोट	१ देखि ९	२	काफलकोट
आग्रीगाँउ	१ देखि ९	३	आग्रीगाँउ
बजेडीचौर	५ देखि ९	४	बजेडीचौर

बजेडीचौर	१ देखि ४	५	आली
राकम	१ देखि ९	६	राकम
काप्रीचौर	१ देखि ९	७	काप्रीचौर
डाँडाखाली	१ देखि ९	८	डाँडाखाली
खानीखोला	१ देखि ९	९	खानीखोला

८ वटा स्वास्थ्य चौकी, ५ आधारभूत स्वास्थ्य ईकाइ, १ आयुर्वेद औषधालय, २१ गाउँघर क्लिनिक, २६ वटा खोप क्लिनिकहरू सञ्चालनमा रहेका छन् । त्यसैगरी यस पालिकामा सामुदायिक विद्यालय तर्फ मा.वि.-१२, आ.वि.-६, बाल विकास केन्द्र-६० सञ्चालनमा छन् भने संस्थागत तर्फ मा.वि.१ ले शैक्षिक सेवा उपलब्ध गराइरहेको अवस्था छ । यस पालिकामा ६-पशु सेवा केन्द्र तथा ४ वटा कृषि सेवा केन्द्र सञ्चालनमा रहेका छन् ।

सिम्ता गाउँपालिका पर्यटकीय हिसावले पनि महत्वपूर्ण गाउँपालिका हो । हाल सिम्ता गाउँपालिकामा आन्तरिक पर्यटकहरूले अवलोकन गरेका पर्यटकीय स्थानको विवरण संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ

क्र.सं.	पर्यटकीय स्थलको नाम	वडा नं	महत्व	कैफियत
१	तामा चुली	७	वनस्पती, साड.लो,	
२	अमररङ्ग साल	७	वनस्पती	
३	चिसापानी खोला	७	चराचुरुङ्गी	
४	तामालुक गुफा	७	गुफाको अवलोकन	
५	शिवालय मन्दिर	६	धार्मिक	
६	वादे पिपल	६	उत्कृष्ट वनस्पति	
७	वाँणिकुटि	६	फुलवारी	
८	कोटको थुम्को	४	धार्मिक स्थल	
९	दारेथान	४	धार्मिक स्थल	
१०	पातिहाल्ना कृष्ण मन्दिर	४	धार्मिक स्थल	
११	जारकोटकोडाडा मन्दिर	४	धार्मिक स्थल	
१२	खानीपाखाको गुफा		सुरुङ. मार्ग	
१३	मस्तारा गुफा		सुरुङ. मार्ग	
१४	तामाखानी, बडालेख	२	तामाखानी	
१५	गिद्ध वस्ने ओडार	२	ऐतिहासिक ओडार	
१६	राजकाँडा दरवार	३	पौराणिक दरवार	
१७	देउती बज्यैको पौराणिक मन्दिर	२	धार्मिक स्थल	

सिम्ता गाउँपालिकामा प्रमुख व्यापारिक केन्द्रहरू जामुनेबजार, राकमबजार र सिर्जनाबजार रहेका छन् ।

यस गाउँपालिकामा नेपाल टेलिकमको मोवाइलसेवा र Ncell को मोवाइल सेवा सञ्चालनमा छन्। त्यसैगरी Nepal telecom , Ncell 4G, Techminds र Everestद्वारा सबै वडामा इन्टरनेट सेवा विस्तार गरेका छन् । सिम्ता गाउँपालिकाले सेवा प्रवाह गर्ने कार्यालयहरू, शैक्षिक संस्थाहरू, स्वास्थ्य संस्थाहरूमा सूचना प्रविधिमा आधारित सेवाको प्रारम्भ गरी विधुतीय शासनको अभ्यास गरिंदै आएको छ ।

यस गाउँपालिकामा खेलकुद अन्तर्गत विभिन्न स्थानमा खेलमैदान निर्माण गरी सञ्चालनमा ल्याईएको छ भने महिला-पुरुष सहभागी हुने अध्यक्ष कप खेलकुद प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वार्षिक रूपमा आयोजना हुने गरेको छ ।

यस गाउँपालिकामा बसोबास गर्ने व्यक्तिहरूको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ । यस क्षेत्रको प्रमुख बालीहरूमा धान, गहुँ, मकै, दलहन, तेलहन तथा तरकारी रहेका छन् ।

२. काम, कर्तव्य र अधिकार

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ बमोजिम सिम्ता गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहेको छ ।

क. नगर प्रहरी

ख. सहकारी संस्था

ग. एफ.एम. सञ्चालन

घ. स्थानीय कर, सेवा शुल्क तथा दस्तुर

ङ. स्थानीय सेवाको व्यवस्थापन

च. स्थानीय तथ्यांक र अभिलेख संकलन

छ. स्थानीयस्तरका विकास आयोजना तथा परियोजना

ज. आधारभूत र माध्यामिक शिक्षा

झ. आधारभूत स्वास्थ्य र सरसफाई

ञ. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता

ट. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिँचाई

ठ. गाउँसभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन

ड. स्थानीय अभिलेख व्यवस्थापन

ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण

ण. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी

त. जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन

थ. बेरोजगारको तथ्यांक संकलन

द. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

ध. खानेपानी, साना जलविधुत आयोजना, वैकल्पिक उर्जा

न. विपद् व्यवस्थापन

प. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण

फ. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

गाउँपालिकाले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए बमोजिम हुनेछ ।

त्यसैगरी देहायको विषयमा सङ्घ तथा प्रदेश कानूनको अधीनमा रही गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. खेलकुद र पत्रपत्रिका

ख. स्वास्थ्य

ग. विधुत, खानेपानी तथा सिँचाई जस्ता सेवाहरू

घ. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क

ङ. वन, जंगल, वन्यजन्तु, चराचुरूङ्गी, जल उपयोग, वातावरण तथा जैविक विविधता

च. सामाजिक सुरक्षा र गरिबी निवारण

छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क

ज. स्थानीयस्तरमा पुरातत्व, प्राचिन स्मारक र संग्राहलय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण

झ. सुकुम्बासी व्यवस्थापन

ञ. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी

ट. सवारी साधन अनुमति

अतिरिक्त गाउँपालिकाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

क. भूमि व्यवस्थापन

ख. सञ्चार सेवा

ग. यातायात सेवा

३. कर्मचारी संख्या र कार्य विवरण

क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	धनीराम शर्मा	प्र.प्र.अ.	रा.प. तृतीय			
२	ई.शैलेन्द्र देव गिरी	इन्जिनियर	अधिकृत सातौं	प्राविधिक शाखा		
३	बुद्धि बहादुर गौतम	बरिष्ठ शिक्षा अधिकृत	अधिकृत सातौं	शिक्षा, युवा तथा खेलकुद शाखा		
४	पुजा गुरुङ	कृषि विकास अधिकृत	अधिकृत सातौं	कृषि विकास इकाई		
५	डा.सृजना पौडेल	पशु चिकित्सक	अधिकृत सातौं	पशुपन्छी विकास इकाई		
६	इन्द्र बहादुर थापा	बरिष्ठ लेखा अधिकृत	अधिकृत सातौं	आर्थिक प्रशासन शाखा		
७	वीरेन्द्र पुन	जनस्वास्थ्य अधिकृत	अधिकृत सातौं	स्वास्थ्य इकाई		
८	ई.किरण गौतम	सूचना प्रविधि अधिकृत	अधिकृत सातौं	सूचना प्रविधि इकाई		
९	टोप बहादुर राना	अधिकृत छैठौं	अधिकृत छैठौं	प्रशासन शाखा/ जिन्सी इकाई		
१०	हरि बहादुर बुढा	रोजगार संयोजक	अधिकृत छैठौं	रोजगार सेवा केन्द्र		
११	अर्जुन कुमार राना	प्रशासकीय अधिकृत	अधिकृत छैठौं	योजनातथा अनुगमन इकाई		
१२	धन बहादुर खत्री	शिक्षा अधिकृत	अधिकृत छैठौं	शिक्षा, युवा तथा खेलकुद शाखा		
१३	यामलाल पौडेल	लेखा अधिकृत	अधिकृत छैठौं	आर्थिक प्रशासन शाखा		
१४	निरोज विक्रम शाही	आ.ले.प. अधिकृत	अधिकृत छैठौं	आ.ले.प.शाखा		
१५	गोपाल सहानी क्षेत्री	कम्प्यूटर अधिकृत	अधिकृत छैठौं	प्रशासन इकाई		
१६	पुष्पा रोकाय हमाल	स.म.वि. निरीक्षक	सहायक चौथो	महिला, बालबालिका तथा समाजकल्याण इकाई		
१७	दिपेन्द्र पाण्डे	ना.प्रा.स.	सहायक पाँचौं	कृषि विकास इकाई		
१८	हरीशरण चौलागाई	ले.पो.डे.टे.डे.	सहायक पाँचौं	पशुपन्छी विकास इकाई		
१९	अनिस पोखरेल	पशु स्वा.प्रा	सहायक पाँचौं	पशुपन्छी विकास इकाई		

२०	दिल बहादुर पुन	ना.प.स्वा.प्रा.	सहायक पाँचौं	पशुपन्थी विकास इकाई		
२१	सन्तोष बुढा	हेल्थ अस्सिस्टेन्ट	अधिकृत छैठौं	स्वास्थ्य इकाई		
२२	रेमकली नेपाली	सि.अ.न.मी.	सहायक पाँचौं	स्वास्थ्य इकाई		
२३	ओमकुमारी खत्री	अ.न.मी.	सहायक चौथो	स्वास्थ्य इकाई		
२४	गगन बहादुर हुन्चिङ्ग	सि.अ.हे.व.	सहायक पाँचौं	स्वास्थ्य इकाई		
२५	डा.प्रविन रजैया	कबिराज	सहायक पाँचौं	आयुर्वेद		
२६	निर्मला बि. क.	बैध	सहायक चौथो	आयुर्वेद		
२७	मनोज कुमार टेरे	सव-ईन्जिनियर	सहायक पाँचौं	प्राविधिक शाखा		
२८	बिनोद सिंह बिष्ट	सव-ईन्जिनियर	सहायक पाँचौं	प्राविधिक शाखा		
२९	बिरेन्द्र जि सि	मानोसामाजिक परामर्श	सहायक पाँचौं	रोजगार सेवा केन्द्र		
३०	कपिल शर्मा	सव-ईन्जिनियर	सहायक पाँचौं	प्राविधिक शाखा		
३१	रेशमा बुडथापा	अ.सव-ई.	सहायक चौथो	प्राविधिक शाखा		
३२	बालकृष्ण शाही	सहायक चौथो	सहायक चौथो	योजनातथा अनुगमन इकाई		
३३	बसन्ती शाही	सहायक चौथो	सहायक चौथो	राजस्व ईकाई		
३४	सन्तोष कुमार साहु	अ.सव-ई.	सहायक चौथो	प्राविधिक शाखा		
३५	ज्ञान बहादुर सुनार	खा.पा.स.टे.	सहायक चौथो	प्राविधिक शाखा		
३६	सोमिता कुमारी सिंह	उद्यम विकास सहजकर्ता	सहायक चौथो	मेड्पा		
३७	सलिना वि.सी.	उद्यम विकास सहजकर्ता	सहायक चौथो	मेड्पा		
३८	चन्द्र बहादुर शाही	सा. परिचालक	सहायक चौथो	न्यायक समिति		
३९	बिन्द बहादुर अधिकारी	सा. परिचालक	सहायक चौथो	शिक्षा शाखा		
४०	भबिन्द्र प्रसाद शर्मा	सा. परिचालक	सहायक चौथो	महिला, बालबालिका तथा समाजकल्याण इकाई		
४१	उषा गिरी	सा. परिचालक	सहायक चौथो	महिला, बालबालिका तथा समाजकल्याण इकाई		

४२	सरिता मल्ल	कार्यालय सहयोगी	-	महिला, बालबालिका तथा समाजकल्याण इकाई		
४३	अज्ञात शार्मा	पोषण सहजकर्ता	सहायक पाँचौं	स्वास्थ्य इकाई		
४४	नविन हमाल	ह. स. चालक	-			
४५	खेमराज शाही	ह.स. चालक	-			
४६	पविना सोनी	कार्यालय सहयोगी	-			
४७						
४८						
वडा कार्यालय तर्फ						
१ नं. वडा कार्यालय, घोरेटा						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	लाल बहादुर बि.क.	कार्यालय सहायक	सहायक चौथो	वडा सचिव	९८६८०८९३५३	
२	बल बहादुर राना	ना.प. स्वा.प्रा.	सहायक चौथो	पशु सेवा उपशाखा		
३	पदम सिंह ठकुरी	कार्यालय सहयोगी				
२ नं. वडा कार्यालय, काफलकोट						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	सोभा खड्का	वडा सचिव	सहायक चौथो	वडा सचिव	९८४८५४९३५०	
२	टिका डाँगी	अ.सव-ई.	सहायक चौथो	प्रविधिक शाखा		
३	तुल्सी कुमारी खत्री	कार्यालय सहायक	सहायक चौथो	कार्यालय सहायक		
४	पूर्णकला बुढा	कार्यालय सहयोगी				
३ नं. वडा कार्यालय, आग्रीगाउँ						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	तेजविक्रम सिंह	कार्यालय सहायक	सहायक चौथो	वडा सचिव	९८४८०४०९०९	
२	चन्द्र बहादुर चन्द	अ.सव-ई.	सहायक चौथो	प्रविधिक शाखा		

३	काशीराम शर्मा	ना.प. स्वा.प्रा.	सहायक चौथो	पशु सेवा उपशाखा		
४	पैले बुढा	कार्यालय सहयोगी				
४ नं. वडा कार्यालय, बजेडीचौर						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	प्रेम बहादुर महतारा	कार्यालय सहायक	सहायक चौथो	वडा सचिव	९८४८१४८६१०	
२	वी.पी. सिंह	अ.सव-ई.	सहायक चौथो	प्रविधिक शाखा		
३	भावना थापा	ना.प. स्वा.प्रा.	सहायक चौथो	पशु सेवा उपशाखा		
४	डम्पर नेपाली	कार्यालय सहयोगी				
५ नं. वडा कार्यालय, आली						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	दिपेन्द्र बहादुर कठायत	प्रशासन सहायक	सहायक पाँचौं	वडा सचिव	९८६८९३३४६६	
२	डोल्मा कुमारी सुनार	कार्यालय सहायक	डोल्मा कुमारी सुनार	कार्यालय सहायक		
३	प्रकाश पोखरेल	खा.पा.स.टे.	सहायक चौथो	प्रविधिक शाखा		
४	सम्झना शर्मा	ना.प्रा. स.	सहायक चौथो	कृषि सेवा उपशाखा		
५	चित्र बहादुर नेपाली	कार्यालय सहयोगी				
६ नं. वडा कार्यालय, राकम						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	महेन्द्र गिरी	बरिष्ठ प्रशासन सहायक	सहायक पाँचौं	वडा सचिव	९८६४७३५१२५	
२	कमला कुमारी बस्नेत	कार्यालय सहायक	सहायक चौथो	कार्यालय सहायक		
३	अनिता शर्मा	ना.प्रा.स.	सहायक चौथो	कृषि सेवा उपशाखा		
६	प्रिया रेग्मी (सिंह)	कार्यालय सहयोगी				
७ नं. वडा कार्यालय, काप्रीचौर						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	कृष्ण किशोर पुन	कार्यालय सहायक	सहायक चौथो	वडा सचिव	९८४०८९३३१०	

२	ओकिल बहादुर वि.क.	ना.प. स्वा.प्रा.	सहायक चौथो	पशु सेवा उपशाखा		
३	धर्मो दमाई	कार्यालय सहयोगी				
८ नं. वडा कार्यालय, डाँडाखाली						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	तिलक बहादुर नेपाली	कार्यालय सहायक	सहायक चौथो	वडा सचिव	९८६४८६३६५१	
२	भुपेन्द्र के.सी.	अ.सव-ई.	सहायक चौथो	प्रविधिक शाखा		
३	गोमा के.सी	ना.प. स्वा.प्रा.	सहायक चौथो	पशु सेवा उपशाखा		
४	जनक बहादुर राना	कार्यालय सहयोगी				
९ नं. वडा कार्यालय, खानीखोला						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	सम्झना कटुवाल	वडा सचिव	सहायक पाचौं	वडा सचिव	९८६८१००५१०	
२	दुर्गेश राना क्षेत्री	जे.टि. ए. सा.प.	सहायक चौथो	पशु सेवा उपशाखा		
३	सुमन घर्ति	कार्यालय सहयोगी				
स्वास्थ्य तर्फ						

स्वास्थ्य चौकी, घोरेटा वडा नं. १						
क्र.सं.	नाम, थर	पद	श्रेणी/तह	शाखा/उपशाखा/इकाई	सम्पर्क	कैफियत
१	अशोक कुमार वि .क	सि.अ.हे.व /पाँचौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४४४८३६४८	
२	उषा चौधरी	सि.अ.हे.व /पाँचौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८६९४५४७०५	
३	देबिका शाही	अ. न. मि. / चौथो	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९९६८२४५३०९	
४	तुल बहादुर बुढा	का.स./श्रेणी विहिन	स्वास्थ्य	स्वास्थ्य चौकी	९८६९९७३५७८	
५	कले बादी	का.स./श्रेणी विहिन	प्रशासन	स्वास्थ्य चौकी	९८६८९०२६५८	
स्वास्थ्य चौकी, काफलकोट वडा नं. २						
१	शंकर कामी	हे .अ.	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४९०९२७२९	

२	लोकेन्द्र बहादुर शाही	सि.अ.हे.व. /छैठौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४४८१६८२७	
३	नन्दा कुमारी शर्मा	सि.अ.हे.व /पाँचौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४४८३५३८८	
५	पुष्पा जि .सी.	सि.अ.हे.व /पाँचौं	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९८६८०३३९०८	
६	मिरा चौधरी	अ. न. मि. / चौथौं	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९७४५८३९२५०	
७	कुलबहादुर हमाल	अ. हे व /चौथौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८५८०२९३२५	
७	रेजिना गुरुङ	ल्या.अ/चौथौं	स्वास्थ्य/मे.ल्या.टे.	स्वास्थ्य चौकी	९८६८१०९५१०	
८	सिता सिंह	का.स./श्रेणी विहिन	प्रशासन	स्वास्थ्य चौकी	९८६८१६६७१५	
स्वास्थ्य चौकी, आग्रीगाउँ वडा नं. ३						
१	सृजना सापकोटा	ज स्वा नि/छैटौं	स्वास्थ्य हे ई	स्वास्थ्य चौकी	९८६८६५५८४८	
२	झलक कुमार रावल	सि,अ,हे व पाँचौं	स्वास्थ्य हे ई	स्वास्थ्य चौकी	९८४८१०५८१७	
३	रमेश कुमार रावत	सि,अ,हे व पाँचौं	स्वास्थ्य हे ई	स्वास्थ्य चौकी	९८४७६८४२६५	
४	मिना गुरुङ्ग	अ,न,मी चौथो	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८४९६७४०७४	
५	नहकुल बहादुर बिष्ट	अ हे व	स्वास्थ्य हे ई	स्वास्थ्य चौकी	९७६४२६०८२१	
६	कमला पुन	अ न मी	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९८६४९३२६०५	
७	धनवीर पुन	का.स./श्रेणी विहिन	प्रशासन	स्वास्थ्य चौकी	९८६८१४९३८४	
८	मनिषा शाही	का स	प्रशासन	स्वास्थ्य चौकी	९८६८६५०७७६	
९	प्रेमकुमारी मल्ल	अ.हे.व.	स्वास्थ्य हे ई	स्वास्थ्य चौकी	९८५८०८०६६५	
स्वास्थ्य चौकी, बजेडीचौर वडा नं. ४						
१	डा पौरख शर्मा	मे अ	स्वास्थ्य ज हे स	स्वास्थ्य चौकी	९८६८१०१७८०	
२	टिकाराम रावत	ज स्वा नि/छैटौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८६४७२५५२३	
३	जंग बहादुर खड्का	सि अहेव/पाँचौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४८१३९९५०	
४	कृष्ण बस्नेत	सि अहेव/पाँचौं	स्वास्थ्य / हे.इ.	स्वास्थ्य चौकी	९८४९८६८८६३	
५	खिममाया वली	सि अनमी/पाँचौं	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९८४८२२३२८३	
६	राम कुमारी बयलकोटी	सि अनमी/पाँचौं	स्वास्थ्य/ प. हे. न	स्वास्थ्य चौकी	९८६१८८४९४३	

७	विपना सिंह	ल्या अ /चौथो	स्वास्थ्य/मे.ल्या.टे.	स्वास्थ्य चौकी	९८६४७११८०३	
८	गणेश बहादुर महतारा	का स पाचौ	प्रशासन	स्वास्थ्य चौकी	९८६६०९३३३७	
९	हिम बहादुर खत्री	का.स./श्रेणी विहिन	०	स्वास्थ्य चौकी	९८६८२९१२९४	
१०	लक्ष्मी मल्ल	का.स./श्रेणी विहिन	०	स्वास्थ्य चौकी	८७४३३१८८१०	
११	सितला कुमारी शाही	का.स./श्रेणी विहिन	०	स्वास्थ्य चौकी	९७६२०६४८०४	
आधारभूत स्वास्थ्य सेवा केन्द्र आली वडा नं.५						
१	धन बहादुर महतारा	अ.हे.व.	सहायक चौथो		९८६८३८८६०६	
२	मिरा हमाल	अ.न.मी.	सहायक चौथो		९८४३०४१३५१	
३	उर्मिला सिंह	अ.न.मी.	सहायक चौथो			
४	रुपलाल पोखरेल	कार्यालय सहयोगी	श्रेणी विहिन		९८६८१५११२७	
स्वास्थ्य चौकी, राकम वडा नं. ६						
१	पुनम वि.सि.	हे.अ.	सहायक पाँचौ	स्वास्थ्य चौकी	९८०२५६४२१३	
२	कमल उपाध्याय	सि.अ.हे.व.	सहायक पाँचौ	स्वास्थ्य चौकी	९८४८१४०५९४	
३	थमान अधिकारी	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य चौकी	९८२२४६३३१८	
४	कमला पोखरेल	सि.अ.न.मी.	सहायक पाँचौ	स्वास्थ्य चौकी	९८६८१५११५०	
५	निमा सिंह	सि.अ.न.मी.	सहायक पाँचौ	स्वास्थ्य चौकी	९८६८१८०४०७	
६	लिलावति चन्द	अ.न.मी.	सहायक चौथो	स्वास्थ्य चौकी	९८६६०३२८८२	
७	मान बहादुर बुढा	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य चौकी	९८६८०३७९०९	
८	रन्जना सिंह	ल्या.अ.	सहायक चौथो	स्वास्थ्य चौकी	९८१५५६०९४३	
९	सुर्यनारायण खत्री	कार्यालय सहयोगी	श्रेणी विहिन	स्वास्थ्य चौकी	९८०२५६४१७४	
१०	शान्ता वि.क.	कार्यालय सहयोगी	श्रेणी विहिन	स्वास्थ्य चौकी	९८२२४७७३५२	
स्वास्थ्य चौकी, काप्रिचौर वडा नं. ७						
१	सुनिताकुमारी वि.सि.(खत्री)	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य चौकी	९८४८१२१०९७	
२	उषा चन्द	अ.हे.व.	सहायक चौथो	स्वास्थ्य चौकी	९८६८९३२६८१	

३	गिता ठकुरी	अ.न.मी.	सहायक चौथों	स्वास्थ्य चौकी	९८४१११७२२७	
४	गंगामाया सुनुवार	अ.न.मी.	सहायक चौथों	स्वास्थ्य चौकी	९८४९२८७५२५	
५	दिपा सिंह	अ.न.मी.	सहायक चौथों	स्वास्थ्य चौकी	९८६३१२३२८५	
६	गिता पुन	कार्यालय सहयोगी	श्रेणी विहिन	स्वास्थ्य चौकी	९८६४९२१२२५	
७	तिलसरा थापा	कार्यालय सहयोगी	श्रेणी विहिन	स्वास्थ्य चौकी	९८६८९३३२७१	
स्वास्थ्य चौकी, डाँडाखाली वडा नं. ८						
१	डिल्ली सापकोटा	ज. स्वा. नि / छेठौं	स्वास्थ्य/हे.ई.	स्वास्थ्य चौकी	९८४८६५६५८१	
२	रोजिना जैसी	सि.अ.हे.व./पाँचौं	स्वास्थ्य/हे.ई.	स्वास्थ्य चौकी	९८४८१२३७८०	
३	पुष्पाञ्जली स्याङ्तान	अ.न.मी चौथो	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८४०७०१३०७	
४	लक्ष्मी चन्द	अ.न.मी चौथो	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८६७९४१५८५	
५	मिना वि.सी.	ल्या.अ./चौथौ	स्वास्थ्य/मे.ल्या.टे.	स्वास्थ्य चौकी	९७४२९७८६१०	
६	अञ्जु वि.सी.	का.स./श्रेणी विहिन	प्रशासन	स्वास्थ्य चौकी	९७६२८३१०२७	
स्वास्थ्य चौकी, खानिखोला वडा नं. ९						
१	सुवास ठाडा	ज.स्वा.नि/छैटौं	स्वास्थ्य/हे.ई.	स्वास्थ्य चौकी	९८४८०५३९८३	
२	डोटी गिरी	सि.अ.हे.व/पाचौं	स्वास्थ्य/हे.ई.	स्वास्थ्य चौकी	९८६८०७४८९३	
३	चन्द्रा के.सी.	अ.हे.व	स्वास्थ्य/हे.ई.	स्वास्थ्य चौकी	९८६४९२१६७७	
४	बर्षा राना	सि.अ.न.मी/पाचौं	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८४८३४४३७६	
५	गौमाया राना	सि.अ.न.मी/पाचौं	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८६९९२६६७	
७	विजया चन्द	अ.न.मी./चौथो	स्वास्थ्य प हे न	स्वास्थ्य चौकी	९८४२३०२०१२	
सामुदायिक स्वास्थ्य इकाई, खनेटा वडा नं. १						
१	प्रतिमा मल्ल	अ.हे.व. / स. चौथो	स्वास्थ्य/हे.ई		९८६४७४६०१८	
२	नन्दा शाही	अ.न.मि. / स. चौथो	स्वास्थ्य/प.हे.न.		९८६६३२१४५३	
३	कल्पना शाही	का.स./श्रेणी विहिन	प्रशासन		९८४९३३३१६४	
४	पदम सिंह ठकुरी	का.स./श्रेणी विहिन	प्रशासन		९८६७९३७५८२	

सामुदायिक स्वास्थ्य इकाई, दुर्गाला वडा नं. २

१	महेन्द्र कुमार चन्द	अ.हे.व.	सहायक चौथो		९८६८१६६७१०	
२	पवित्रा कार्की	अ.न.मी.	सहायक चौथो		९८४८२२५४०४	
३	मैमा रावत	कार्यालय सहयोगी	श्रेणी विहिन		९८४८२८३३११	

सामुदायिक स्वास्थ्य इकाई, बाँखर्क वडा नं. ३

१	वीरेन्द्र पोखरेल	अ.हे.व.	सहायक चौथो		९८६५६५९२११	
२	करिश्मा शाही	अ.न.मी.	सहायक चौथो		९८६८०८३१६४	
३	भुमिसरा दमाई	कार्यालय सहयोगी	श्रेणी विहिन		९८६८०३६०६६	

सामुदायिक स्वास्थ्य इकाई, बैशपानी वडा नं. ७

१	प्रशान्त कुमार सोनी	अ.हे.व.	सहायक चौथो		९८६८९५८२४९	
२	किरण रोकाय	अ.न.मी.	सहायक चौथो		९८६४९४०३७०	
३	सृजना के.सि. शाही	कार्यालय सहयोगी	श्रेणी विहिन		९८४३४८२५९२	

विद्यालय तर्फ

क्र.स	सामुदायिक विद्यालयहरुको नाम	प्रधानाध्यापकको नाम, थर	सम्पर्क नं.	वडा नं.
१	श्री नेरा प्रावि आग्रिगाउँ	चन्दा कुमारी बुढा मगर	९८६८२२६३५९	३
२	श्री नेरा प्रावि खारोल	सावित्रा घर्ती	९८१९५७९५८३	
३	श्री नेरा आवि झ्यामा	भद्र बहादुर बुढा	९८६९५२०००६	
४	श्री नेरा प्रावि सिमलगैरा	मुना शर्मा	९८६४९३४८२१	
५	श्री नेरा मावि लापु	याम बहादुर खत्री	९८६८१९०६००	
६	श्री भेरी प्रावि अवलझ्यामा	कृष्ण कुमारी शाही	९८६७२५७३७९	
७	श्री सुर्यज्योति प्रावि लापु	भद्रा कुमारी हमाल	९८६८१२०३५८	
८	श्री चन्द्रसेवा प्रावि काँक्रेतारा	राधिका आचार्य	९८६८१५११५९	
९	श्री लक्ष्मी प्रावि नाड	शंकर बहादुर खड्का	९८४०१९०७२२	४
१०	श्री भानु मावि बजेडीचौर	प्रेम बहादुर थापा	९८५८०६०६७६	
११	श्री बागेश्वरी प्रावि सिमलगाउँ	विर्ख बहादुर महतारा	९८६८०८९५१३	
१२	श्री भानु प्रावि बजेडीचौर	जानकी पोखरेल	९८६८१४२२५८	
१३	श्री नेरा आवि आलिलिपेचौर	तिलु विश्वकर्मा	९८६९१२४६३४	५
१४	श्री नेरा मावि बजेडाआली	काशिनाथ योगी	९८६४९७९९४६	
१५	श्री नेरा आवि पानीखोला	राम कुमारी बस्नेत	९८०४५१४५९३	

१६	श्री नेरा प्रावि सिम बजेडा	बेल गिरी	९८६९०७४७८०	८
१७	श्री नेरा मावि खेल्नेचौर	यज्ञ बहादुर चन्द	९७६८०१५१७९	
१८	श्री जनकल्याण आवि डाँडाखाली	लोक बहादुर खत्री	९७६८०१४२२०	
१९	श्री मालिका सूर्यज्योति प्रावि लयपोखरा	गणेश बहादुर चन्द	९८६८१६७८९६	
२०	श्री नेरा मावि साहुखोला	रमेश सिंह ठकुरी	९८६३१३१३५५	
२१	श्री जन प्रकाश प्रावि लुकै	तुल्सी प्रसाद शर्मा	९८४८२९३०३९	९
२२	श्री भगवती मावि गान्द्रा	हर्ष बहादुर बुढा	९८६८१०९४७०	
२३	श्री नेरा प्रावि घोरेटा	लिला वि.क.	९८४८१२००३३	
२४	श्री ज्ञानोदय प्रावि औलगान्द्रा	भक्तराज शर्मा	९८६८१०२६५७	
२५	श्री सूर्यज्योति मावि सुन्तोला	इन्द्र बहादुर राना	९८६३१५६५५१	
२६	श्री बुद्ध प्रावि पोखरीडाँडा	पविता राना	९८६५५९४७७८	
२७	श्री नेरा प्रावि तिमिल्सेनी	मंगल बहादुर खत्री	९८४८६६९१९९	
२८	श्री सरस्वति प्रावि सिर्पा	टोप बहादुर खत्री	९८५८०२८०५१	
२९	श्री छबि प्रावि काँडानाहागाउँ	टोपन्द्र के.सी.	९८४४८१५९४६	
३०	श्री नेरा प्रावि दुर्पाला	चन्द्रामाया बुढा क्षेत्री	९७६२२०६४९६	
३१	श्री जीवनज्योती मावि काफलकोट	हरि नारायण यादव	९८६२९६५४३५	
३२	श्री तुल्सी प्रावि सेरा	हिमराज खड्का	९८६६१७१७७८	

३३	श्री विशेश्वर प्रावि वलीडेरा	लक्ष्मी भण्डारी	९८४८११५६३८
३४	श्री नेरा आवि नाहागाउँ	गगन बहादुर खत्री	९८४४८७५५१६
३५	श्री नेरा प्रावि पाखापानी	याम कुमारी वली	९८४८२१४११०
३६	श्री जनज्योती प्रावि चिउरीबगर	नविन के.सी.	९७४५२०३१८२
३७	श्री जनसेवा प्रावि बाघहाने	दुर्ग बहादुर मल्ल	९७६८०१८६९६
३८	श्रीसरस्वती प्रावि डोबखोला	सूर्य बहादुर सिंह	९८६४४१८७८०
३९	श्री जनसेवा आवि बैशपानी	हरि बहादुर के.सी.	९८६८०९९०४०
४०	श्री जनकल्याण मावि काप्रीचौर	बेल बहादुर नेपाली	९८४८२३३२०२
४१	श्री जन आस्था प्रावि डोप्का	ओम कुमारी बुढा	९८४२३७१३५३
४२	श्री सरस्वती प्रावि गायखोला	रिता कुमारी शाही	९८२४५६८९०३
४३	श्री सरस्वति मावि काँडासिम्ता	खकेन्द्र कुमार राना	९८६८१०९७९६
४४	श्री नेरा प्रावि खान्मा	लक्ष्म बहादुर सुनार	९८६८९३२४९२
४५	श्री भगवती प्रावि खानीसिम्ता	दिपक कुमार राना	९८६६९३५३७७
४६	श्री जनकल्याण प्रावि कोटकाँडा	कर्ण बहादुर नेपाली	९८४९४९००५६
४७	श्री नेरा प्रावि मुडग्रे	मानसिंह नेपाली	९८६८०८०७३२

२

७

				९
४८	श्री सूर्यज्योती प्रावि टमटेना	याम बहादुर वली	९८४८१२०२४७	
४९	श्री लक्ष्मी प्रावि पशुनाउला	नन्दादेवी न्यौपाने	९७४८३२९८७२	
५०	श्री हिमालय मावि चोल्पा	जीवेन्द्र थापा	९८६८१०२६९३	
५१	श्री कालिका प्रावि घोरेरी	लक्ष्मी सुनार	९८६८१६५२०३	६
५२	श्री नेरा प्रावि रिठ्ठाबोट	इन्द्रा कुमारी वि.सी.	९८६९८३०१४२	
५३	श्री भेरीगंगा प्रावि गजौंडा	नेप बहादुर सापकोटा	९८२४५४७७९७	
५४	श्री नेरा प्रावि ठिग्नी	उदय पुन	९८६८१०९०७५	
५५	श्री बागेश्वरी मावि राकम	कौशल्यवेवी सिंह	९८४४८४२५७६	
५६	श्री जनज्योति प्रावि लिसिडाँडा	लोकेन्द्र पुन	९७६५३६९३६९	
संस्थागत विद्यालयहरु				
१	श्री मिथिला भ्याली एकेडेमी	नेत्रलाल महतारा	९८६८१४९२३१	५
२	श्री सुम्निम सनलाइट एकेडेमी	कृष्ण विसी	९८६१८३९३७८	५
३	श्री मोर्डन सरस्वति बोर्डिङ्ग	माधव सिंह ठकुरी	९६६८०८६००८	६
४	श्री डायमण्ड एकेडेमी	सुनिल शाह	९८४१७५९०८८	६

सिम्ता गाउँपालिकाको स्वीकृत दरबन्दी

सिम्ता गाउँपालिकाको दरबन्दी संरचना										
क्र. सं.	पद	तह	सेवा	समूह	स्वीकृत दरबन्दी संख्या					कैफियत
					८औ	६/७औ	पाँचौ	चौथो	श्रेणी बिहिन	
सिम्ता गाउँ कार्यपालिकाको कार्यालय										
क.	प्रमुख प्रशासकीय अधिकृत									
१	प्रमुख प्रशासकीय अधिकृत	८ औ	प्रशासन		१					
२	सहायक		प्रशासन				१			
ख.प्रशासन शाखा										
३	अधिकृत	६/७ औ	प्रशासन			१				
४	सहायक		प्रशासन				२			सामाजिकसूरक्षा तथा पन्जीकरण इकाइ, जिन्सी
५	सहायक							२		दर्ताचलानी, जिन्सी
ग.	योजना शाखा									
६	अधिकृत	६/७ औ	प्रशासन			१				
७	सहायक		प्रशासन				१			

८	सहायक						१		हेवीइक्यूप्मेन्ट इकाइ
घ.	आर्थिक प्रशासन शाखा								
९	अधिकृत	६/७ औ	लेखा			१			
१०	सहायक		लेखा				१		
११	सहायक								राजश्व
१२	सहायक	६/७ औ	आ. ले. प				१		
ड.शिक्षा युवा तथा खेलकुद शाखा									
१३	अधिकृत	६/७ औ	शिक्षा			१			
१४	सहायक		शिक्षा				१		
१५	सहायक							१	खेलकुद
च.	पूर्वाधार बिकास शाखा								
१६	अधिकृत	६/७ औ	इन्जी			२			
१७	सहायक		इन्जी				२		नक्सासमेत
१८	सहायक		अमिन				१	१	
छ.	स्वास्थ्य तथा सामाजिक बिकास शाखा								
१९	अधिकृत	६/७ औ	ज.स्वा. नि / हे अ			२			
२०	सहायक		म. वि.				१	१	महिला

			नि.							
ज.	आर्थिक बिकास शाखा									
२१	अधिकृत	६/७ औ	पशु विकास			१				पशुविकास
२२	सहायक		प्रा. स (पशु)				३	२		पशुसेवा केन्द्र समेत
२३	अधिकृत		कृषि			१				कृषिविकास
२४	सहायक		कृषि				३	२		सेवाकेन्द्र समेत
२५	अधिकृत		प्रशासन			१				सहकारी
२६	अधिकृत		कानून			१				कानून
२७	सहायक		प्रशासन				१			उद्योग
झ.	सेवा केन्द्र / इकाई									
२८	अधिकृत		प्रशासन			१				रोजगारसेवा केन्द्र
२९	सहायक		इन्जी				१			रोजगारसेवा केन्द्र
३०	अधिकृत		इन्जी	कम्प्यु टर		१				सूचना/प्रविधि
३१	सहायक		कम्प्युटर अपरेटर				१			सूचना/प्रविधि
ज.	वडा कार्यालय तर्फ									
३२	सहायक		प्रशासन				६	६		
३३	सहायक		इन्जी				३	३		

ट.	श्रेणी बिहिन तर्फ								
३४	कार्यालय सहयोगी	श्रेणीवि हिन						८	गा.पा.
३५	कार्यालय सहयोगी	श्रेणीवि हिन						६	वडा
३६	कार्यालय सहयोगी	श्रेणीवि हिन						२	सेवाकेन्द्र
३७	हे.स.चा.	श्रेणीवि हिन						२	हेवीइक्वूप्मेन्ट
३८	ह.स.चा	श्रेणीवि हिन						३	ट्रेक्टर, जिप
			जम्मा	१	१४	२९	२०	२१	८५

कार्यविवरण :

१. प्रशासन शाखा

(क) स्थानीय सेवा तथा जनशक्ति विकास

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- सर्विधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको संगठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु ।

(ख) सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन

- गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनीज, वनको विवरण सहितको अद्यावधिक अभिलेख

- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।

(ग) स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय

- संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
- जिल्ला समन्वय समितिसँगको समन्वय
- वडा तहसँगको सम्पर्क र समन्वय
- पत्राचार, सभा, समारोह, शिष्टाचार

(घ) नगर प्रहरी व्यवस्थापन

- संघीय तथा प्रदेश कानूनको अधिनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
 - नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
 - सम्पत्तिको संरक्षण,
 - गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
 - स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
 - नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
 - गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
 - स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
 - कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
 - विपद् व्यवस्थापनमा सहयोग,
 - अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
 - फूटपाथ व्यवस्थापन
 - निर्माण नियमन
 - गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(ङ) न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन

- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
- न्याय तथा कानूनी राज्यको परिपालना
- मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन

(छ) बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण

- स्थानीय व्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
- बजार तथा हाट बजार व्यवस्थापन
- उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
- स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
- स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- खाद्य पदार्थको गुणस्तर नियन्त्रण,
- खानेपानीको गुणस्तर नियन्त्रण,
- स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन,
- स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन ।

(ज) बैठक तथा विधायन

- कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
- कार्यपालिकाको निर्णयहरूको विद्युतिय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मसौदामा संयोजन
- कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
- नीति, कानूनको प्रमाणीक प्रतिको संरक्षण, प्रकासनका लागि समन्वय
- विधायन सम्बन्धी अन्य कार्य

(झ) आन्तरिक लेखापरीक्षण

- आन्तरिक तथा पूर्व लेखापरीक्षण
- लेखापरीक्षण विवरण (बेरूजको लगत समेत)को अभिलेख व्यवस्थापन
- अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
- लेखापालनसम्बन्धी क्षमता विकास कार्य

(ञ) विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभूषण, आदि ।

- स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- उपाधी तथा विभूषण सम्बन्धी सिफारिश, अभिलेख

(च) गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

- स्थानीयस्तरमा समाजकल्याण सम्बन्धी संघसंस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था) को दर्ता, नवीकरण तथा नियमन
- गुठी, कोष तथा अन्य ट्रस्टहरूको व्यवस्थापन
- निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य
- समन्वय र परिचालन
- सामाजिक संघसंस्था सम्बन्धी अन्य विषय ।

(छ) सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान
- सङ्घ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय सङ्घ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन ।

विपद् तथा वातावरण उपशाखा

वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहरमैला व्यवस्थापन

- स्वच्छ, तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन
- वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन
- सरसफाई तथा स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन
- वायु तथा ध्वनीको प्रदूषण नियन्त्रण
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण
- सार्वजनिक शौचालय व्यवस्थापन
- वातावरणीय जोखिम न्यूनीकरण
- न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन
- पानी मुहानको संरक्षण
- पहिरो नियन्त्रण
- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम

(च) विपद् व्यवस्थापन, बारुण यन्त्र, एम्बुलेन्स

- विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीयस्तरका आयोजनाको कार्यान्वयन र नियमन
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनीकरण कार्य योजना
- विपद् पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पहिचान र स्थानान्तरण
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था, निजीक्षेत्रसँग सहयोग, समन्वय र सहकार्य
- विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन

- विपद् पश्चात् स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण
- विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- प्राकृतिक प्रकोपको रोकथाम र पूर्व तयारी
- विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन,
- बारुण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन
- स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली

२. सूचना प्रविधि ईकाइ

सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियमन
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
- बैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन ।

३. आर्थिक प्रशासन शाखा

(क) राजश्व नीति तथा प्रशासन

- राजश्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत)
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालविटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड
- आफ्नो क्षेत्रभित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन)

- मालपोत संकलन
- कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायरक्लेजस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
- ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिपफ्लायर, च्यापिटङ्ग शुल्क
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
- पानीघट्ट, कूलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना
- बाँकी बक्यौता रकमको लगत र असुल उपर
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
- राजश्व परामर्श समिति सम्बन्धी विषय
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- राजश्वको सम्भाव्यता अध्ययन
- राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था

(ख) आर्थिक प्रशासन

- आर्थिक (कार्यविधी) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
- बजेट सीमा निर्धारण, बजेट तर्जुमा, कार्यान्वयन र नियमन
- सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
- लगानी र लाभांशको व्यवस्थापन
- लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसंचालन कोष तथा अन्य सरकारी कोष तथा संपत्तिको एकीकृत विवरण
- समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
- ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
- लगानी प्रक्षेपण (सहकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
- कारोबारको लेखांकन, नियन्त्रण तथा व्यवस्थापन
- राजश्व तथा व्ययको अनुमान
- बेरुजू फछ्यौट
- आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय ।

४. प्राविधिक शाखा

(क) सडक तथा यातायात व्यवस्था

- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, भोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन
- निजी यातायात नियमन व्यवस्थापन

(ख) भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण,
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार,

(ग) जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा, भू-उपयोग तथा वस्ती विकास

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पुर्जा,

- प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन
- भूमिको वर्गीकरण अनुसारको लगत
- जग्गाको कित्ताकाट र भूमी लगत (नक्शा, सेस्ता) निर्माण र संरक्षण
- सरकारी प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण
- जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता

- विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

बस्ती विकास

- शहरीकरण, बस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन
- आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन
- गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय
- योजनाबद्ध र व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन
- सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही आफ्नो क्षेत्रको भूउपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन
- सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था
- स्थानीयस्तरमा सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था
- एकीकृत बस्ती विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन ।

(घ) जलविद्युत, उर्जा, सडक बत्ती र सिँचाई

जलविद्युत, उर्जा र सडक बत्ती

- साना जलविद्युत आयोजना, नवीकरणीय उर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि/प्रबर्द्धन,
- विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदै जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन
- स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन
- सडक बत्तीको व्यवस्था

सिँचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण

- सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड निर्धारण र नियमन
- सिँचाई सम्बन्धी गुर्योजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- स्थानीय साना, सतह तथा भूमिगत सिँचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन
- जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी स्थानीय

- तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन
- साना जल उपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

(छ) सार्वजनिक निजी साभेदारी

- स्थानीय सार्वजनिक-निजी साभेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण
- स्थानीय सार्वजनिक-निजी साभेदारीका आयोजना छनौट तथा कार्यान्वयन
- स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन

५. आर्थिक विकास शाखा

(क) कृषि, पशुपन्छी तथा सहकारी

कृषि

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण
- कृषिसम्बन्धी बीमा र कर्जा सहजीकरण
- शीत भण्डारणको व्यवस्थापन
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण
- कृषि बीउविजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार
- कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

पशुपन्थी

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पशुपन्थी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन
- पशुपन्थीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण
- पशुपन्थी चिकित्सा सेवाको व्यवस्थापन,
- पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन
- पशुपन्थी सम्बन्धी बीमा र कर्जा सहजीकरण
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन
- पशु आहारको गुणस्तर नियमन
- स्थानीयस्तरमा पशुपन्थी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।

सहकारी

- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन
- सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन
- सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघ संस्थासँग समन्वय र सहकार्य
- सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान
- स्थानीय सहकारीको क्षमता अभिवृद्धि
- स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

(ख) वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

- वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्बर्द्धन, उपयोग र नियमन
- वन उपभोक्ता समूहको व्यवस्थापन
- मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन
- नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन
- निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन
- सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन
- जडीबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धी, संरक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन
- वनबीऊ बगैँचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन
- नर्सरी स्थापना, बिरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन
- वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन

- वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन
- स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन
- स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन
- स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन
- वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान
- रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन
- मिचाहा प्रजातिको नियन्त्रण
- जैविक विविधताको अभिलेख
- सामुदायिक भूसंरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम
- भूसंरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन
- जलवायु परिवर्तन अनुकूलन कार्य
- आय आर्जनमा आधारित जडीबुटीको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन

(ग) उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

उद्योग

- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन
- लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन
- उद्यमशिलता प्रवर्द्धन
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन
- सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन ।

खानी तथा खनिज

- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन,
- ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्लेजस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण, उत्खनन्
- ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा, फायरक्ले तथा स्लेट आदि खानीजन्य वस्तुको संरक्षण, विकास, उत्खनन् र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन
- भौगर्भिक नक्सा प्रकाशन ।

५. रोजगार सेवा केन्द्र

- प्रधानमन्त्री रोजगार कार्यक्रम
- रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना
- स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन
- रोजगारीका अवसर सिर्जना सम्बन्धी

६. स्वास्थ्य तथा सामाजिक विकास शाखा

आधारभूत स्वास्थ्य तथा सरसफाई

- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन
- राष्ट्रिय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन
- सरसफाई सचेतनाको अभिवृद्धि
- रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा
- औषधि पसल सञ्चालन र नियमन
- औषधिजन्य वनस्पति, जटीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन
- औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन
- औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण
- औषधि र स्वास्थ्य उपकरणको खरीद, भण्डान र वितरण
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)
- प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन
- जुनोतिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन
- सुर्ति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह ।

(घ) खानेपानी व्यवस्थापन

- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन

- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(ड) लैंगिक समानता तथा सामाजिक सुरक्षा

लैंगिक समानता

- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना
- लैंगिक उत्तरदायी बजेट

बालबालिका

- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- बालबालिकाको हकहीत संरक्षण
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य,
- बालबालिका परिवार सहयोग
- बैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन
- बाल न्याय
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन
- बाल हिंसा नियन्त्रण
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन

जेष्ठ नागरिक

- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य
- जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाटस्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन

अपांगता भएका व्यक्ति र एकल महिला

- सङ्घ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य

७. शिक्षा, युवा तथा खेलकुदशाखा

(क) आधारभूत तथा माध्यमिक शिक्षा

- प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्बा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन
- पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन
- विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन
- विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन
- शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार
- आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन
- विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन
- विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन
- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन
- पुस्तकालय एवं पत्रपत्रिका
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

(ख) खेलकुद तथा अतिरिक्त क्रियाकलाप

- स्थानीयस्तरमा खेलकूद प्रशासन तथा सङ्घ संस्थाको नियमन र समन्वय
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास
- खेलकूदको विकास र प्रवर्द्धन
- खेलकूद प्रतियोगिता आयोजना र सहभागीता
- अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय ।

युवा

- युवा जागरण, सशक्तिकरण र परिचालन
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

(ज) संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

- भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास
- परम्परागतरुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन

- स्थानीय महत्वका धार्मिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थापन
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन
- पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन
- पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बर्द्धन
- भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन र विकास ।

६. योजना शाखा

(क) योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन
- आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन
- वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन
- विकास निर्माण प्रकृत्यामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन
- विकास योजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन
- उपभोक्ता समितिको विवरण, क्षमता विकास
- विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग
- विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य ।

(ख) अनुगमन तथा मूल्यांकन

- विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समीक्षा
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रक्रिया निर्धारण
- आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन
- विषयक्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन

(ग) तथ्यांक व्यवस्थापन

- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखिकरण तथा वितरण
 - आधारभूत तथ्यांक संकलन र व्यवस्थापन : जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ उत्पादन, प्रतिव्यक्ति आय,

मानव विकास सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख

- बेरोजगारको तथ्यांक संकलन
- स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन
- सम्पन्न भएका तथा चालू योजनाको विवरण
- विषयक्षेत्रगत सूचना, तथ्यांकको संकलन, अभिलेख
- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाइल) व्यवस्थापन
- गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति ।

द्रष्टव्य:गाउँ कार्यपालिकाले माथि उल्लिखित विषयक्षेत्र समेट्ने गरी आफ्नो आवश्यकता र प्राथमिकता अनुरूप कार्यालय, शाखा वा उपशाखा वा इकाई सहितको प्रशासनिक ढाँचा स्वीकृत गरी लागू गर्न सक्नेछ ।

वडा कार्यालय बाट सम्पादन हुने कार्य

(क) वडास्तरीय तथ्याङ्क संकलन तथा अद्यावधिक गर्ने:

- आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बोनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
- निजी घर तथा घरपरिवारको लगत राख्ने,
- ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
- खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार, कुवा, धारा, ढुंगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पार्श्व चित्र तयार तथा अद्यावधिक गर्ने ।

(ख) वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने:

- सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने,
- टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने,
- वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने,

(ग) वडाका विकास निर्माणका कार्यहरु गर्ने:

- बालउद्यानको व्यवस्था गर्ने,
- अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने,
- पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने,
- वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने,
- बालबालिकाहरूलाई वि.सि.जि., पोलियो, भिटामिन “ए” को व्यवस्था गर्ने,
- पोषण कार्यक्रमको सञ्चालन गर्ने,
- वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने,
- शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने,
- सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने,
- वडास्तरीय सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने,

- घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने,
- कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवर्द्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने,
- कृषि मलको माग सङ्कलन गर्ने,
- कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने,
- पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन,
- वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने,
- स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने,
- स्थानीय मौलिकता भल्किने सांस्कृतिक रीतिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने,
- वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने,
- अन्तर विद्यालय तथा बालक्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने गराउने,
- वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
- वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
- बाटोघाटोको वाढी, पहिरो पन्छाउने,
- घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
- वडाभित्र घरेलु उद्योगको प्रवर्द्धन गर्ने,
- प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
- व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
- सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
- वडालाई बालमैत्री बनाउने, .
- वडाभित्र आर्थिक तथा सामाजिक रुपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
- विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
- बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
- प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी गाउँपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
- असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने,
- असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
- सडक बालबालिकाको उद्धार र पुनर्स्थापना गर्ने, गराउने,
- वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने,
- वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र बिस्तार गर्ने गराउने,
- वडालाई वातावरणमैत्री बनाउने,

- प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवर्धनात्मक कार्यहरू गर्ने, गराउने ।

(घ)कानून बमोजिमका नियमन कार्य गर्ने:

- वडाभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
- घरनिर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मिलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
- खाद्यान्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
- वडाभित्रका उद्योग धन्दा र व्यवसायको प्रवर्द्धन गरी लगत राख्ने,
- हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
- विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
- नाता, नागरिकता आदिको सिफारिस तथा प्रमाणित गर्ने ।
- आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा, तथा महशूलको स्थानीय दररेट तोक्ने ।
- आफ्नो वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकास साभेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
- समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।

(ङ) अभिलेख व्यवस्थापन, सिफारिस तथा प्रमाणित गर्ने

- पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
- महागाउँपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- संघीय कानून र मापदण्ड बमोजिम गाउँपालिकामा व्यक्तिगत घटना (जन्म,मृत्यु, विवाह, बसाइ सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
- नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
- स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
- नाता प्रमाणित गर्ने,
- नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
- बहाल गरेको लेखाजोखा सिफारिस गर्ने,
- कोठा खोल्न रोहबरमा बस्ने,
- मोही लगत कट्टाको सिफारिस गर्ने,
- घरजग्गा गरेको लेखाजोखा सिफारिस गर्ने,
- जन्म मिति प्रमाणित गर्ने,
- व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,

- मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
- विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
- निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
- अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
- घरपाताल प्रमाणित गर्ने,
- व्यक्तिगत विवरण प्रमाणित गर्ने,
- पुर्जामा घरकायम गर्ने सिफारिस गर्ने,
- फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारीश गर्ने,
- नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
- जग्गा धनीपूजा हराएको सिफारिस गर्ने,
- कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
- कित्ताकाट गर्न सिफारिस गर्ने,
- संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
- जीवितसँगको नाता प्रमाणित गर्ने,
- हकवाला वा हकदार प्रमाणित गर्ने,
- नामसारी गर्न सिफारिस गर्ने,
- जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
- मृतकसँगको नाता प्रमाणित तथा सज्मिन सिफारिस गर्ने,
- उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
- जीवित रहेको सिफारिस गर्ने,
- पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
- जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
- विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
- पालन पोषणको लागि सिफारिस गर्ने,
- वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
- आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
- विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
- धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
- प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।

५. कार्यालय बाट प्रदान गरिने सेवा

क्र स	सेवा सुबिधाको नाम	अवश्यक पर्ने कागजातहरु
१	आर्थिक सहायता (विपद, दिर्घरोग लगायत)	१. प्रहरी कार्यालयको सर्जमिन मुचुल्का २. स्थानीय रेडक्रसको अनुगमन सिफारिस ३. वडा कार्यालयको सिफारिस ४. नागरिकताको प्रतिलिपि ५. फोटो अथवा अन्य प्रमाण ६. निवेदन
२	न्यायिक समिति	
	प्रतिवाद र प्रतिदावी	१. अनुसुचि ५ बमोजिमको ढाँचामा प्रतिवाद वा प्रतिदावी पेश गर्ने २. विवाद वा प्रतिदावी सम्बन्धि कागजात सबुद प्रमाण ३. शुल्क तिरेको रसिद
	खुला इजलाश वा बन्द इजलाशमा सुनुवाई तथा प्रमाण बुझ्ने, निर्णय र अन्य आदेश दिने	१. सक्कल प्रमाण पेश गर्ने २. नापजाँच गर्ने, गराउने ३. बयान + साक्षी उपस्थित गराउने ४. तोकिएको तारिखमा उपस्थित हुने ५. तयार गरिएका कागजातमा सहीछाप वा प्रमाणित गर्ने
	पुनरावेदन तथा निर्णय कार्यान्वयन	निर्णय तथा आदेशानुसार
३	अपाङ्गता परिचय वितरण	१. वडा कार्यालयको सिफारिस २. पासपोर्ट साइजको तिन प्रति फोटो ३. नेपाली नागरिकताको प्रतिलिपि ४. १६ बर्ष मुनीको व्यक्तिको हकमा १. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र आमा बुवाको नागरिकताको प्रतिलिपि ५. आँखा, नाक, मानसिक समस्या लगायत अन्य कडा रोग भएका व्यक्तिले नेपाल सरकार बाट मान्यता प्राप्त विशेषज्ञ चिकित्सकको रिपोर्ट ६. तीन पुस्ते विवरण (आमा, बुवा + श्रीमान् श्रीमती + बाजे + ससुरा)
४	ज्येष्ठ नागरिक परिचय पत्र वितरण	१. पासपोर्ट साइजको तिन प्रति फोटो २. नेपाली नागरिकताको प्रतिलिपि, ३. ६० वर्ष उमेर पुगेका व्यक्ति ४. तिन पुस्ते विवरण (आमा, बुवा + श्रीमान् श्रीमती + बाजे + ससुरा)
५	छोरी बचाउ कार्यक्रम	१. वडा कार्यालयको सिफारिस २. जन्म दर्ता प्रमाण पत्र को प्रतिलिपि ३. खोप कार्ड प्रतिलिपि ४. आमा बुवाको नागरिकताको प्रतिलिपि,

		५.छोरीको बैकको खाता नम्बर, ६.अभिभावक को मोवाई नम्बर, ७.आमा बुवाको बिवाह दर्ता प्रतिलिपि
६	घर नक्शा पास	१.निवेदन २.लापुर्जाको प्रतिलिपि ३.नागरिकताको प्रतिलिपि ४.नापी नक्शा ५.२ प्रति फोटो ६. चार किल्ला प्रमाणित ७. चालु आर्थिक वर्षको मालपोतको तेरिज रसिद ८. गा.पा.मा सूचिकृत भएको फर्मबाट घरको नक्शा
७	ब्यक्तिगत जग्गा नाप जाँच	१. निवेदन २. लाल पुर्जाको फोटोकपी ३. नागरिकताको फोटोकपी ४. प्रति कित्ता तिरेको राजश्व रसिद
८	सरकारी सार्वजनिक जग्गा नापजाँचका लागि	सम्बन्धित वडा कार्यालयको सिफारिस लाभान्वित समुदायको निर्णयका साथ माइनोटिड
९	घर जग्गा नामसारी	१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २)निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
१०	वाणिज्य तर्फ	१ प्रोप्राइटरको नेपाली नागरिकताको प्रतिलिपि २ हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ३ मूल्य अभिवृद्धि कर, प्यान वा अन्य निकायमा दर्ता भएमा सोको प्रमाणपत्रको प्रतिलिपि ३ घर वा जग्गा भाडामा लिइ सञ्चालन गरेको हकमा सम्झौतापत्र छ। सामुहिक व्यवसायको हकमा समुहको सबै सदस्यको नागरिकताको प्रतिलिपि र संयुक्त निवेदन ४ सम्बन्धित वडा कार्यालयको सिफारिस ५ सिम्ता उद्योग वाणिज्य संघको सिफारिस
११	साना उद्योग तथा कृषि तथा पशुपन्छी फर्म दर्ता प्रक्रिया	१ सम्बन्धित वडा कार्यालयको वडा सर्जमिन मुचुल्का र सिफारिस २ प्रोप्राइटरको नाममा जग्गा नभएको हकमा घरको अन्य सदस्यको नाममा भए मञ्जुरीनामा पत्र
क	नवीकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्र फोटोकपी

		२ व्यवसाय दर्ता प्रमाण पत्र
ख		
ग	नविकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्रकोफोटोकपी २ व्यवसाय दर्ता प्रमाण पत्र
घ	पूँजी बृद्धि	निवेदन
ङ	शाखा थप	निवेदन
च	ठाउँसारी	कारोवार थपघट
छ	नामसारी	१ निवेदन २ नामसारी हुने व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ३ हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो
ज	नाम परिवर्तन	निवेदन
झ	खारेजी	१ निवेदन २ आन्तरिक राजस्व कार्यालय वीरेन्द्रनगर, सुर्खेतको सिफारिस
ञ	प्रमाण पत्र प्रतिलिपी	निवेदन
ट	‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र	आर्थिक क्षमता १. प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझादेरी फर्मको रूपमा घटीमा रु. ५०००००। चालु पुँजी देखाइ व्यवसाय दर्ता भएको हुनु पर्ने। मुख्य जनशक्ति विवरण २. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरीड बिषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासकीय वा वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जन शक्तिको सेवा पूरा समय प्राप्त हुने ब्यवस्था हुनु पर्नेछ। ३. मेशीन र उपकरण (क) ट्रिपर वा टयाक्टर (एक थान) (ख) मिक्सर (एक थान) (ग) Theodlite वा Level Machine (एक सेट) (घ) वाटर पम्प (एक थान) (ङ) भाइब्रेटर (एक थान) ४. उपकरणको स्वामित्वको प्रमाणपत्र वा उपकरण धनीसँग घटीमा दुई वर्षको लागि वहालमा लिएको करार सम्झौता साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्ने। ५. यान्त्रिक उपकरणहरू ठीक अवस्थामा भएको कुरा मेकानिकल इन्जिनियरिड बिषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ। ६. यन्त्र उपकरणहरू दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्नपाइने छैन। ७. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण व्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागी मान्य हुने छैन।
१३	मार्कसिट / प्रमाणपत्रको प्रतिलिपी	१.विद्यालयको सिफारिसपत्र, २.सक्कली मार्कसिट / ग्रेडसिट ३.प्रवेश पत्रको प्रतिलिपी

		४.जन्म दर्ताको प्रतिलिपी ५.वडा कार्यालयको सिफारिस (आवश्यकता अनुसार मात्र) ६. प्रहरी कार्यालयको सर्जिमन मुचुल्का(हराएको मार्कसिटको हकमा मात्र) ७.तोकिएको राजस्व दस्तुर
१४	सरूवा सहमती सिफारिस पत्र	१. सम्बन्धित शिक्षकको निवेदन २.विद्यालयको सरूवा सहमति पत्र, ३.वि.व्य. स.को निर्णयको प्रतिलिपी ४.अनुसूची १७ बमोजिमको ढाँचामा भरेको फारम ५. सम्बन्धित शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि ६. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात ७.सरूवा भएर जाने र सरूवा भइ आउने विद्यालय र पालिकाको सहमति पत्र (आवश्यकता अनुसार मात्र)
१५	शिक्षक विज्ञापनका लागि अनुमति सिफारिस पत्र	१.विद्यालयको सिफारिस पत्र, २.वि.व्य. स.को निर्णयको प्रतिलिपी ३. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात
१६	विद्यालय लेखा परीक्षकका लागि सूची तयार	१.सूचनामा तोकिए बमोजिमका सम्पूर्ण आवश्यक कागजातहरू
१७	शिक्षा सम्बन्धी अन्य सिफारिस पत्रहरू	१.तोकिएको ढाँचामा निवेदन २.विद्यालय वा संस्थाको पत्र ३. वडा कार्यालयको सिफारिस पत्र (आवश्यकता अनुसार मात्र) ४.कार्यालयले सूचना जारी गरेको भएमा सूचनामा तोकिए बमोजिम अन्य कागजातहरू
१८	अनुदान निकासा सम्बन्धी पत्रहरू	१.सम्बन्धित आ. व. को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार आवश्यक पर्ने कागजातहरू

६. कार्यालयका शाखा र जिम्मेवार अधिकारी

क्र.सं.	शाखा/इकाई/केन्द्रको नाम		जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
	शाखा	उपशाखा		
१	प्रमुख प्रशासकीय अधिकृत		श्री धनीराम शर्मा	९८५८०७७५००
	सूचना प्रविधि इकाई	-	ई.किरण गौतम	९८४४७५७५७५
	रोजगार सेवा केन्द्र		श्री हरि बहादुर बुढा	९८४९९११९६८
२	प्रशासन	जिन्सि	श्री टोप बहादुर राना	९८६८०९२५३०
		क. सामाजिक सुरक्षा तथा पञ्जीकरण	श्री ज्योति सिंह ठकुरी	९८६८०३१४२०
		ख. विपद तथा वातावरण	श्री अर्जुन कुमार राना	९८६८१०९०६६
		ग. प्रशासन	श्री गोपाल सहानी क्षेत्री	९८४८२१५९६३
३	योजना		श्री अर्जुन कुमार राना	९८६८१०९०६६
		-	श्री बालक	
४	आर्थिक प्रशासन	-	श्री इन्द्र बहादुर थापा	९८६७८२४५०१
		-	श्री यामलाल पौडेल	९८४८१०६२३१
		क. राजस्व	श्री निरोज विक्रम साही	९८५८०३५४९८
५	शिक्षा, युवा तथा खेलकुद	-	श्री बुद्धी बहादुर गौतम	९८६८९११७२३
६	प्राविधिक	-	ई.शैलेन्द्र देव गिरी	९८४३३५०८८४
७	स्वास्थ्य तथा सामाजिक विकास	क. स्वास्थ्य	श्री विरेन्द्र पुन	९८६८२५५९१६
		ख. महिला, बालबालिका तथा समाजकल्याण	श्री पुष्पा रोकाय	९८६३१६२६२०
८	आर्थिक विकास	-		
		क. कृषि	श्रीसंग्राम चन्द	९८४८११२७४०
		ख. पशु सेवा	श्री हरिसरण चंलागाई	
		ग. उद्योग तथा वाणिज्य	श्री सोमिता कुमारी सिंह	९८४४८६५२९९
९	न्यायिक समिति	-	श्री चन्द्र बहादुर शाही	९८६८०८९३६५
१०	वडा कार्यालय	१ नं. वडा कार्यालय, घोरेटा	श्री लाल बहादुर वि.क.	९८६८०८९३५३
		२ नं. वडा कार्यालय, काफलकोट	श्री शोभा खड्का	९८४८५४९३५०

	३ नं.वडा कार्यालय, आग्रीगाउँ	श्री तेज विक्रम सिंह	९८४८०४०९०९
	४ नं.वडा कार्यालय, बजेडीचौर	श्री प्रेम बहादुर महतारा	९८४८१४८६१०
	५ नं.वडा कार्यालय, आली	श्री डोलमा कुमारी सुनार	९८६८१०९७७८
	६ नं.वडा कार्यालय, राकम	श्री कमला कुमारी बस्नेत	९८२२५१६६९१
	७ नं.वडा कार्यालय, काप्रीचौर	श्रीकृष्ण किशोर पुन	९८४०८९३३१०
	८ नं.वडा कार्यालय, डाँडाखाली	श्री तिलक बहादुर नेपाली	९८६४८६३६५१
	९ नं.वडा कार्यालय, खानीखोला	श्री सम्झना कटुवाल	९८६८०८९३६५

६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा आवश्यक पर्ने प्रक्रियाहरू	जिम्मेवार अधिकारी र लाग्ने समय	लाग्ने दस्तुर
१	आर्थिक सहायता (विपद्, दिर्घरोग लगायत)	१. प्रहरी कार्यालयको सर्जमिन मुचुल्का २. स्थानीय रेडक्रसको अनुगमन सिफारिस ३. वडा कार्यालयको सिफारिस ४. नागरिकताको प्रतिलिपि ५. फोटो अथवा अन्य प्रमाण ६. निवेदन	१. निवेदन सहितको तोकिएको कागजातहरू गाउँपालिका अध्यक्ष समक्ष पेश गर्ने २. अध्यक्षले तोक आदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. तोकिएको कर्मचारीले अध्ययन गरी प्रमुख प्रशासकीय समक्ष पेश गर्ने ५. प्रमुख प्रशासकीय अधिकृतले आर्थिक प्रशासन शाखालाई आर्थिक सहायताको लागि तोक आदेश गर्ने	१. अध्यक्ष+प्रमुख प्रशासकीय अधिकृत+सम्बन्धित फाँटका कर्मचारी २. बढीमा ३ दिन	निःशुल्क
२	न्यायिक समिति				
	प्रतिवाद र प्रतिदावी	१. अनुसूची-५ बमोजिमको ढाँचामा प्रतिवाद वा प्रतिदावी पेश गर्ने २. विवाद वा प्रतिदावी सम्बन्धि कागजात सबुद प्रमाण ३. शुल्क तिरेको रसिद	१. म्याद भित्र ल्याएको प्रतिवाद जाँच गराई उपाध्यक्ष वा न्यायिक समिति सदस्यहरूबाट तोक लगाउने २. प्रतिवाद दर्ता गराउने ३. कार्यालयले तोकेको तारिखमा बस्ने	१. न्यायिक समिति उपाध्यक्ष+उजुरी प्रशासक+मेलमिलाप सहजकर्ताहरू बढीमा १ दिन	रु. १००/-
	खुला इजलाश वा बन्द इजलाशमा सुनुवाई तथा प्रमाण बुझ्ने, निर्णय र अन्य आदेश दिने	१. सक्कल प्रमाण पेश गर्ने २. नापजाँच गर्ने, गराउने ३. बयान -साक्षी उपस्थित गराउने ४. तोकिएको तारिखमा उपस्थित हुने ५. तयार गरिएका कागजातमा सहीछाप वा प्रमाणित गर्ने	१. प्रमाण बुझ्ने, मुल्यांकन गर्ने २. बयान तथा साक्षी बकपत्र गराउने ३. सुनुवाई गरि निर्णय गर्ने वा मिलापत्र गर्ने गराउने	१. न्यायिक समिति +उजुरी प्रशासक+मेलमिलाप सहजकर्ताहरू बढीमा ३ महिना	रु ५००/- ५००/- (पक्षहरूबाट)

	पुनरावेदन तथा निर्णय कार्यान्वयन	निर्णय तथा आदेशानुसार	निर्णय तथा आदेशानुसार	१.न्यायिक समिति +उजुरी प्रशासक+मेलमिलाप सहजकर्ताहरु बढीमा ३ महिना पुनरावेदन म्याद बढीमा ३५ दिन	निर्णय बमोजिमका दण्ड जरिवाना, विगो आदि
३	अपाङ्गता परिचय वितरण	१. वडा कार्यालयको सिफारिस २. पासपोर्ट साइजको तिन प्रति फोटो ३. नेपाली नागरिकताको प्रतिलिपि ४ १६ बर्ष मुनीको व्यक्तिको हकमा १. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र आमा बुवाको नागरिकताको प्रतिलिपि ५.आँखा, नाक, मानसिक समस्या लगायत अन्य कडा रोग भएका व्यक्तिले नेपाल सरकार बाट मान्यता प्राप्त विशेषज्ञ चिकित्सकको रिपोर्ट ६. तीन पुस्ते विवरण (आमा, बुवा - श्रीमान् श्रीमती -बाजे-ससुरा)		महिला, बालबालिका तथा समाजकल्याण उपशाखा	निःशुल्क
४	ज्येष्ठ नागरिक परिचय पत्र वितरण	१.पासपोर्ट साइजको तिन प्रति फोटो २.नेपाली नागरिकताको प्रतिलिपि, ३.६० वर्ष उमेर पुगेका व्यक्ति ४.तिन पुस्ते विवरण (आमा, बुवा- श्रीमान् श्रीमती-बाजे-ससुरा)		महिला, बालबालिका तथा समाजकल्याण उपशाखा	निःशुल्क
५	छोरी बचाउ कार्यक्रम	१.वडा कार्यालयको सिफारिस २.जन्म दर्ता प्रमाण पत्र को प्रतिलिपि ३.खोप कार्ड प्रतिलिपि ४.आमा बुवाको नागरिकताको		महिला, बालबालिका तथा समाजकल्याण उपशाखा	निःशुल्क

		प्रतिलिपि, ५.छोरीको बैकको खाता नम्बर, ६.अभिभावक को मोवाई नम्बर, ७.आमा बुवाको बिवाह दर्ता प्रतिलिपि			
६	घर नक्शा पास	१.निवेदन २.लापुर्जाको प्रतिलिपि ३.नागरिकताको प्रतिलिपि ४.नापी नक्शा ५.२ प्रति फोटो ६. चार किल्ला प्रमाणित ७. चालु आर्थिक वर्षको मालपोतको तेरिज रसिद ८. गा.पा.मा सुचिकृत भएको फर्मबाट घरको नक्शा		१. नक्शा शाखा २. निवेदन पेश भएको १५ (पन्ध्र) दिनमा	पिच सडकको दायाँ बायाँ बन्ने ब्यापारीक- आवसीय घरहरु पक्की, आर.सी.सी फ्रेम स्ट्रक्चर प्रति बर्गफुट (१००० सम्म) दर रु. ५, (१००० भन्दा) माथि रु ७, ग्राभेल तथा कच्ची सडकसँग जोडिएका पक्की आर.सी.सी भवनको १००० बर्गफुट भवनको १००० बर्गफुट सम्म दर रु ३, १००० बर्गफुट भन्दा माथि

					भवनको सम्म दर रु ४
७	ब्यक्तिगत जग्गा नाप जाँच	१. निवेदन २. लाल पुर्जाको फोटोकपी ३. नागरिकता फोटोकपी ४. प्रति कित्ता तिरेको राजश्व रसिद		१. नक्शा शाखा २. निवेदन पेश भएको ५ (पाँच) दिनमा	रु १३५० प्रति कित्ता
८	सरकारी सार्वजनिक जग्गा नापजाँचका लागि	सम्बन्धित वडा कार्यालयको सिफारिस लाभान्वित समुदायको निर्णयका साथ माइनोटिड		१. नक्शा शाखा २. निवेदन पेश भएको ५ (पाँच) दिनमा	
९	घर जग्गा नामसारी	१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन २) निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद	१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने सिफारिस २) वडाअध्यक्ष+वडा सदस्य+वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने ५) निवेदकले तोकिएको शुल्क बुझाउने ६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने ७) कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिईनेछ।	वडाअध्यक्ष+वडा सदस्य+वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी लाग्ने समय: सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र	प्रति कट्टा शहरी रु २५।-र ग्रामिण रु २०।-
१०	वाणिज्य तर्फ	१ प्रोप्राइटरको नेपाली नागरिकताको	अनुसूची (१)	१. राजश्व शाखा	रु १०००।-

		प्रतिलिपी २ हाल सालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ३ मूल्य अभिवृद्धि कर, प्यान वा अन्य निकायमा दर्ता भएमा सोको प्रमाणपत्रको प्रतिलिपी ३ घर वा जग्गा भाडामा लिइ सञ्चालन गरेको हकमा सम्झौतापत्र छ। सामुहिक व्यवसायको हकमा समुहको सबै सदस्यको नागरिकताको प्रतिलिपी र संयुक्त निवेदन ४ सम्बन्धित वडा कार्यालयको सिफारिस ५ सिम्ता उद्योग वाणिज्य संघको सिफारिस	१ व्यवसायको पुरा नाम २ व्यवसायको पुरा ठेगाना ३ पूँजी रू ४ व्यवसायको किसिम ५ प्रोप्राइटरको पुरा नाम ठेगाना ६ प्रोप्राइटरको तीन पुस्ते नाम र ठेगाना ७ बिवाहित महिला भए पतिको नाम ठेगाना	२. एक दिन भित्र	
११	साना उद्योग तथा कृषि तथा पशुपन्छी फर्म दर्ता प्रक्रिया	१ सम्बन्धित वडा कार्यालयको वडा सर्जमिन मुचुल्का र सिफारिस २ प्रोप्राइटरको नाममा जग्गा नभएको हकमा घरको अन्य सदस्यको नाममा भए मञ्जुरीनामा पत्र		१. कृषि तथा पशु शाखा २. एक दिन भित्र	रू १५००।-
१२. वाणिज्य तर्फ नविकरण					
क	नविकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्र फोटोकपी २ व्यवसाय दर्ता प्रमाण पत्र		१. राजश्व शाखा २. एक दिन भित्र	रू १०००।-

ख	साना उद्योग तथा कृषि पशुपन्छी फर्म तर्फ नविकरण				
ग	नविकरण	१ प्रोप्राइटरको नेपाली नागरिकता प्रमाण पत्र फोटोकपी २ व्यवसाय दर्ता प्रमाण पत्र		१. २. एक दिन भित्र	रु १५००।-
घ	पुँजी बृद्धि	निवेदन	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र	रु १०००।-
ङ	शाखा थप	निवेदन	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र	रु १०००।-
च	ठाउँसारी	कारोवार थपघट	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र २ एक आर्थिक वर्ष भित्र	रु १०००।-
छ	नामसारी	१ निवेदन २ नामसारी हुने ब्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी ३ हालसालै खिचेको पासपोर्ट साइजको द्द प्रति फोटो	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र	रु १०००।-
ज	नाम परिवर्तन	निवेदन	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र	रु १०००।-
झ	खारेजी	१ निवेदन २ आन्तरिक राजश्व कार्यालय वीरेन्द्रनगर, सुर्खेतको सिफारिस	अनुसूची घ बमोजिम	१. राजश्व शाखा २. एक दिन भित्र	रु ५००।-
ञ	प्रमाण पत्र प्रतिलिपी	निवेदन		१. राजश्व शाखा २. एक दिन भित्र	रु ५००।-
ट	घ वर्ग निर्माण व्यवसायी इजाजतपत्र	आर्थिक क्षमता १. प्राइभेट वा पब्लिक लिमिटेड कम्पनी वा साझादेरी फर्मको रूपमा	अनुसूची ५	१. २.बढीमा १ महिना भित्र	रु १०,०००।-

		घटीमा रु. 500000। चालु पुँजी देखाइ व्यवसाय दर्ता भएको हुनु पर्ने । मुख्य जनशक्ति विवरण २. मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरीङ्ग बिषयमा कम्तिमा प्रमाण पत्र तह उत्तीर्ण एक जना प्राविधिक, कुनै पनि विषयमा प्रमाणपत्र तह उत्तीर्ण एक जना प्रशासकीय वा वाणिज्य शास्त्र/अर्थशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण एक जना जन शक्तिको सेवा पूरा समय प्राप्त हुने ब्यवस्था हुनु पर्नेछ । ३. मेशीन र उपकरण (क) ट्रिपर वा टयाक्टर (एक थान) (ख) मिक्सर (एक थान) (ग) Theodlite वा Level Machine (एक सेट) (घ) वाटर पम्प (एक थान) (ङ) भाइब्रेटर (एक थान) ४. उपकरणको स्वामित्वको प्रमाणपत्र वा उपकरण धनीसँग घटीमा दुई वर्षको लागी वहालमा लिएको करार सम्झौता साथै बीमा गरेको कागजातहरू पेश गर्नु पर्ने । ५. यान्त्रीक उपकरणहरू ठीक		
--	--	--	--	--

		अवस्थामा भएको कुरा मेकानिक इन्जियरिङ बिषयमा कम्तीमा स्नातक तहको शैक्षिक योग्यता भएको नेपाल इन्जिनियर्स एसोसिएशनको सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको हुनु पर्नेछ। ६. यन्त्र उपकरणहरू दर्ता भएको मितिले घटीमा दुई वर्षसम्म बेचबिखन गर्नपाइने छैन। ७. पन्ध्र वर्ष भन्दा बढी पुरानो यन्त्र उपकरणहरू निर्माण ब्यवसायीको स्तर बृद्धि तथा नयाँ दर्ता हुने प्रयोजनको लागी मान्य हुने छैन।			
ठ	‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र नविकरण	१. २. ३.		१. २. बढीमा १ दिन	१ नविकरण दस्तुर रु ५०००।- २ थप जरिवाना रु २०००।-
ड	इजाजतपत्र खारेजी	१. २. ३.		१. २. बढीमा १ दिन	रु ५००-
ढ	इजाजतपत्र प्रतिलिपी दिने ब्यवस्था	१. २. ३.	इजाजतपत्र हराए वा नासिएको कारणबाट इजाजतपत्रको प्रतिलिपी पाउन अनुसूची २ बमोजिमको दस्तुर लिइ इजाजतपत्रको प्रतिलिपी दिनु पर्नेछ		रु ५००।-

			।		
१३	मार्कसिट / प्रमाणपत्रको प्रतिलिपी	१.विद्यालयको सिफारिसपत्र, २.सक्कली मार्कसिट / ग्रेडसिट ३.प्रवेश पत्रको प्रतिलिपी ४.जन्म दर्ताको प्रतिलिपी ५.वडा कार्यालयको सिफारिस (आवश्यकता अनुसार मात्र) ६. प्रहरी कार्यालयको सर्जिमन मुचुल्का(हराएको मार्कसिटको हकमा मात्र) ७.तोकिएको राजस्व दस्तुर	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्ने , २.प्रमुख प्रशासकीय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने, ३.निवेदा दर्ता गर्ने, ४.तोकिएको राजस्व बुझाउने ५.शिक्षा शाखामा पेश गर्ने	१. प्रमुख प्रशासकीय अधिकृत / शिक्षा शाखा प्रमुख २. बढिमा ३ दिन	रु. २००।-
१४	सरुवा सहमती सिफारिस पत्र	१. सम्बन्धित शिक्षकको निवेदन २.विद्यालयको सरुवा सहमति पत्र, ३.वि.व्य. स.को निर्णयको प्रतिलिपी ४.अनुसुचि १७ बमोजिमको ढाचामा भरेको फारम ५. सम्बन्धित शिक्षकको स्थायी नियुक्ति तथा पदस्थापन पत्रको प्रतिलिपि ६. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात ७.सरुवा भएर जाने र सरुवा भइ आउने विद्यालय र पालिकाको सहमति पत्र (आवश्यकता अनुसार मात्र)	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्ने , २.प्रमुख प्रशासकीय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने, ३.निवेदन दर्ता गर्ने, ४.तोकिएको राजस्व बुझाउने ५.शिक्षा शाखामा पेश गर्ने	१. प्रमुख प्रशासकीय अधिकृत / शिक्षा शाखा प्रमुख २. कम्तिमा १ दिन	रु. ३००।-

१५	शिक्षक विज्ञापनका लागि अनुमति सिफारिस पत्र	१.विद्यालयको सिफारिस पत्र, २.वि.व्य. स.को निर्णयको प्रतिलिपी ३. रिक्त हुनुको कारण पुष्ट्याइ गर्न आवश्यक पर्ने कागजात	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने, २.प्रमुख प्रशासकीय अधिकृतले शिक्षा शाखालाई तोक आदेश गर्ने, ३.कार्यालयमा दर्ता गर्ने, ४.शिक्षा शाखामा पेश गर्ने	१. शिक्षा शाखा प्रमुख २. कम्तिमा १ दिन	निःशुल्क
१६	विद्यालय लेखा परीक्षकका लागि सुचि तयार	१.सूचनामा तोकिए बमोजिमका सम्पूर्ण आवश्यक कागजातहरू	१.कार्यालयले सूचना आवह्वान गर्ने २. लेखापरीक्षकले कार्यालयममा निवेदन पेश गर्ने ३.प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने, ४.कार्यालयमा दर्ता गर्ने, ५.शिक्षा शाखामा पेश गर्ने	१. प्रमुख प्रशासकीय अधिकृत / शिक्षा शाखा प्रमुख २. सूचनामा तोकिएको समय अनुसार	निःशुल्क
१७	शिक्षा सम्बन्धि अन्य सिफारिस पत्रहरू	१.तोकिएको ढाचामा निवेदन २.विद्यालय वा संस्थाको पत्र ३. वडा कार्यालयको सिफारिस पत्र (आवश्यकता अनुसार मात्र) ४.कार्यालयले सूचना जारी गरेको भएमा सूचनामा तोकिए बमोजिम अन्य कागजातहरू	१.तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने, २.प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने, ३.कार्यालयमा दर्ता गर्ने, ४.शिक्षा शाखामा पेश गर्ने र शाखाबाट सिफारिस पत्र लिने	१. शिक्षा शाखा प्रमुख २. आवश्यकता अनुसार १/२ दिन	निःशुल्क
१८	अनुदान निकासा सम्बन्धी पत्रहरू	१.सम्बन्धित आ. व. को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार आवश्यक पर्ने कागजातहरू	१.स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार कार्यालयले विद्यालयबाट आवश्यक कागजात माग गर्ने	१. शिक्षा शाखा प्रमुख २. आवश्यकता अनुसार	

		२.विद्यालयले आवश्यक कागजात सहित माग फारम पेश गर्ने ३.विद्यालयले तोकिएको कागजातहरू संलग्न गरी प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने , प्रमुख प्रशासकीय अधिकृतले तोक आदेश गर्ने,कार्यालयमा दर्ता गर्ने, शिक्षा शाखामा पेश गर्ने ४. कार्यालयबाट अनुदान निकास गरेपछि शाखाबाट सिफारिस पत्र लिने		निःशुल्क
--	--	---	--	----------

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

सामान्य निर्णयहरू टिप्पणीको आधारमा शाखा प्रमुखबाट, प्रशासकीय निर्णय प्रमुख प्रशासकीय अधिकृत बाट र अन्य निर्णयको हकमा विषयवस्तु हेरी अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका र गाउँसभा बाट गर्ने व्यवस्था रहेको छ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

यस गाउँपालिका बाट प्रदान हुने सेवामा चित्त नबुझेको वा समयमा सेवा प्राप्त हुन नसकेमा प्रमुख प्रशासकीय अधिकृत समक्ष गुनासो गर्न /उजुरी गर्न सकिनेछ ।

९. सम्पादन गरेको कामको विवरण

१. प्रशासन शाखा
क. दैनिक चिठीपत्र सम्बन्धी कामकाज ख. दैनिक कार्यालय सञ्चालन सम्बन्धी कार्य १.१ सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा क. सा.सु. भत्ता लाभग्राहीहरूको नवीकरण सम्बन्धी सूचना प्रकाशन तथा प्रचार प्रसार ख. वडा कार्यालयमा सा.सु नवीकरण तथा व्यक्तिगत घटना दर्ताको कार्य ग. प्रथम त्रैमासिक सा.सु. भत्ता वितरण १.२ विपद् तथा वातावरण उपशाखा क. आर्थिक सहायता वितरण ख. विपद् घटनाहरूको अभिलेखीकरण १.३ दर्ता/चलानी उपशाखा क. कार्यालयको चिठी पत्र चलानी र दर्ता कार्य
२. योजना शाखा/प्राविधिक शाखा अमिन/नक्सा उपशाखा १. पुरानो घरनक्सा अभिलेखीकरण २. जग्गा नापजाँच ३. सडक नक्सा बमोजिम नापजाँच
३. शिक्षा, युवा तथा खेलकुद शाखा १. शैक्षिक प्रोफाइल निर्माण । ३.शैक्षिक सत्र २०७७/०७८ को CBEGRA को परिक्षा सम्पन्न ४. यस सिम्ला गाउँपालिकामा सञ्चालित विद्यालयहरूको IEMIS अपलोड

५. नियमित मासिक प्र.अ. बैठक ।

६. खेलकुद कार्यक्रम तयारी

४. स्वास्थ्य तथा सामाजिक विकास शाखा

१. वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम ।

२. स्वास्थ्यकर्मी कर्मचारीहरूलाई विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली सम्बन्धि तालिम

३. गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक

४. परिवार नियोजन दिवस कार्यक्रम

महिला, बालबालिका तथा समाजकल्याण उपशाखा

५. जेष्ठनागरिक तथा अपांग परिचय पत्र वितरण

५. आर्थिक विकास शाखा

कृषि उपशाखा

समुह नवीकरण/ दर्ता

तरकारी/आलु पकेट सम्बन्धी कार्यक्रम

रासायनिक मलको नवीकरण दर्ता ।

पशु उपशाखा

१. पशुहरूमा भ्यागुटे चरचेर खोप सेवा

२. पशुपन्थीहरूलाई औषधि उपचार सेवा (औषधी खरिद)

३. हिउदे धानको बिउवितरण सेवा ।

४. निडिल सिसिज फरसेप अन्य उपकरण खरिद सेवा

उद्योग तथा वाणिज्य उपशाखा

१. दर्ता नयाँ व्यवसाय सञ्चालन गर्ने प्रोप्राइटरले वाणिज्य तथा साना उद्योग दर्ता भएको ।

२. पुरानो दर्ता गरेको व्यवसायीहरूको नविकरण गर्ने कार्य भएको ।

३. घ वर्ग निर्माण व्यवसाय नविकरण कार्य भएको ।

४. राजस्व संकलन भएको ।

५. प्रत्येक वडावडामा पसल तथा बजार अनुगमन भएको ।

६. जिल्लाको अनुगमन टोली र सिम्ताको टोलीबाट जामुने बजार र गोजीबजारमा अनुगमन भएको ।

६. न्यायिक समिति

१. जग्गा सम्बन्धि मुद्दा मिलाइयो ।

२. पारिश्रमिक लेनदेन मिलाइयो ।

७. लघु उद्यम विकास -MEDPA

१. गाउँपालिका स्तरीय अभिमुखिकरण ।

२. कार्यक्रमको लक्षित वर्ग छनौटको लागि घरधुरि सर्वेक्षण फारम 'A' र सम्भावित उद्योगको लागि फारम 'B' भरियो ।

३. वातावरण सर्वेक्षण गरियो ।

४. बजार सर्वेक्षण सम्पन्न गरियो ।

८. सूचना प्रविधि इकाई

क. वडा कार्यलयहरूमा इन्टरनेट जडान तथा स्तरोन्नती

ख. राजस्व तथ्यांकको डाटा इन्ट्री

ग. वेवसाइट अद्यावधिक

घ. सूचना प्रकाशन तथा वेवसाइटमा अपलोड

ड. इमेल सञ्चालन

च. सामाजिक संजाल सञ्चालन

छ. वार्षिक प्रतिवेदन तयार कार्य

ज. सूचनाको स्वतः प्रकाशन प्रथम त्रैमासिक तयारी

झ. कम्प्युटर तथा प्रिन्टर मर्मत

ञ. इन्टरनेट सेवा मर्मत

१०. सूचना अधिकारी र प्रमुखको नाम र पद

सूचना अधिकारी	
नाम	टोप बहादुर राना
पद	सूचना प्रविधि अधिकृत
सम्पर्क नम्बर	९८५८०२७७५१
इमेल	tbrana84@gmail.com
कार्यालय प्रमुख	
नाम	धनीराम शर्मा
पद	प्रमुख प्रशासकीय अधिकृत
सम्पर्क नम्बर	९८५८०७७५००
इमेल	simtagaupalikaskt@gmail.com

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची


क्र.सं.	ऐन/नियम/विनियम/नीति/निर्देशिका/कार्यविधि
१	सिम्ता गाउँपालिकाका पदाधिकारीहरूको आचारसंहिता, २०७४
२	सिम्ता गाउँपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) नियमावली, २०७४
३	सिम्ता गाउँ कार्यपालिका सिम्ता गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४
४	सिम्ता गाउँपालिका गाउँ कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४
५	सिम्ता गाउँपालिकाको आर्थिक ऐन, २०७४


६	सिम्ता गाउँपालिका वा गाउँसभाको सभा सञ्चालन तथा व्यवस्थापन(कार्यविधि) नियमावली, २०७४
७	सिम्ता गाउँपालिका कार्यपालिकाको बैठक सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) नियमावली, २०७४
८	स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४
९	सिम्ता गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थितगर्न बनेको ऐन, २०७४
१०	सिम्ता गाउँपालिकाको सहकारी ऐन, २०७४
११	सिम्ता गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७४
१२	सिम्ता गाउँपालिकाको स्थानीय कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७४
१३	सिम्ता गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने ऐन, २०७४
१४	स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४
१५	‘घ’वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४
१६	सिम्ता राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि, २०७४
१७	सिम्ता गाउँ पालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४
१८	सिम्तागाउँपालिकाको शिक्षा ऐन, २०७४
१९	सिम्ता गाउँपालिकाको आर्थिक ऐन, २०७५
२०	आर्थिक ऐन, २०७५
२१	सिम्ता गाउँपालिका सार्वजनिक खरिद नियमावली, २०६५
२२	कार्यपालिकाको विस्तृत कार्यविवरण, २०७६
२३	कोभिड-१९ रोकथाम कोष सञ्चालन कार्यविधि, २०७६
२४	पशु स्वास्थ्य शिविर कार्यविधि, २०७६
२५	राहत वितरण मापदण्ड, २०७६
२६	सवारी साधन कार्यविधि, २०७६
२७	स्थानिय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६
२८	सिम्ता गाउँपालिकाको आर्थिक ऐन, २०७७
२९	सिम्ता गाउँपालिकाको विनियोजन ऐन, २०७७
३०	व्यवसायकर सम्बन्धी कार्यविधि, २०७७
३१	सिम्ता वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७
३२	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७
३३	युवा तथा कोभिड-१९ प्रभावित वैदेशिक रोजगारबाट फर्किएका व्यक्ती लक्षित कृषि व्यवसाय प्रबर्धन कार्यविधि, २०७७
३४	बाल अधिकार संरक्षण तथा प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७७
३५	लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७

३६	समुह समिति गठन तथा व्यवस्थापन कार्यविधि, २०७७
३७	सिम्ता गाउँपालिका जलश्रोत नियमावली, २०७७
३८	सिम्ता गाउँपालिका अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बितरण कार्यविधि(पहिलो सशोधन २०७७)
३९	कर्मचारी प्रोत्साहन कार्यविधि, २०७७
४०	सिम्ता गाउँपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, २०७८
४१	सिम्ता गाउँपालिकाको सार्वजनिक निजी साझेदारी नियमावली, २०७८
४२	आर्थिक ऐन, २०७८
४३	विनियोजन ऐन, २०७८
४४	सिम्ता शिक्षक तथा विद्यालय कर्मचारी नियुक्ति सम्बन्धी कार्यविधि, २०७९
४५	सिम्ता मर्मत संभार कोष संचालन कार्यविधि, २०७९
४६	सिम्ता मर्मत संभार कोष संचालन कार्यविधि, २०७९
४७	सिम्ता गाउँपालिका तथ्यांक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९
४८	सिम्ता उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७९
४९	सिम्ता गाउँपालिका तथ्यांक व्यवस्थापन नीति २०७९
५०	सिम्ता गाउँपालिका भू-उपयोग मापदण्ड, २०७९
५१	वातावरणीय तथा सामाजिक जोखिम प्रभाव अध्ययन दिग्दर्शन
५२	सडक सम्भार कार्यकर्ताको नियुक्ति, सेवा सुविधा तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९
५३	पूर्वाधार आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९
५४	अटो रिक्सा व्यवस्थापन कार्यविधि, २०७९
५५	अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०७९
५६	गुनासो व्यवस्थापन कार्यविधि, २०७९

१२. अन्य विवरण

क. सिम्ता गाउँपालिकाको संगठनिक संरचना(कार्यपालिकाबाट स्वीकृत भए बमोजिम)





ख. सिम्ता गाउँसभाका निर्वाचित पदाधिकारीहरू

सिम्ता गाउँपालिकाका जनप्रतिनिधिहरूको नामावली				
क्र.सं.	नामथर	वडा नं	पद	सम्पर्क नं
१	श्री ऐन बहादुर चन्द	५	अध्यक्ष	९८४८०२९५५८
२	श्री गोमा शर्मा (रेग्मी)	४	उपाध्यक्ष	९८६८१०२६४३
३	श्री याम राज शर्मा	१	वडा अध्यक्ष	९८५८०५५१९०
४	श्री प्रमिला खत्री वि.सी.	१	महिला सदस्य	९८६४७०९६५६
५	श्री सीता कुमारी वि.क.	१	दलित महिला सदस्य	९८६८०६०८३९
६	श्री विर बहादुर बुढा क्षेत्री	१	सदस्य	९८४८२९२१९४
७	श्री प्रेम सिंह ठकुरी	१	सदस्य	९८६४२८९९५०
८	श्री खगेन्द्र सिंह ठकुरी	२	वडा अध्यक्ष	९८४८०५११२८
९	श्री चन्द्रकला शाही सिंह	२	महिला सदस्य	९८६८०८६७११
१०	श्री खिमसरा वि.क.	२	दलित महिला सदस्य	९८६६२३८१६२
११	श्री टोप बहादुर खड्का	२	सदस्य	९८६८३०३६१४
१२	श्री कर्ण बहादुर रावत	२	सदस्य	९८६६७४५६०८
१३	श्री लोक बहादुर शाही	३	वडा अध्यक्ष	९८६८२६५५४७
१४	श्री निसा बस्नेत(पुन)	३	महिला सदस्य	९८४४१७१६१७

१५	कुशुमी सुनार	३	दलित महिला सदस्य	९८६४९७१८४३
१६	नर बहादुर कामी	३	सदस्य	९८६६७४३०००
१७	तिलक बहादुर बुढा	३	सदस्य	९८६८६४९७२१
१८	बिरेन्द्र सिंह	४	बडा अध्यक्ष	९८६८०३८१०३
१९	मिना मल्ल	४	महिला सदस्य	९८४५२०५१२८
२०	शान्ता वि.क.	४	दलित महिला सदस्य	९८६७९६२३७४
२१	खगेन्द्र कुमार सापकोटा	४	सदस्य	९८४८०२९२७६
२२	शिव बहादुर घर्ती	४	सदस्य	९७४२२५६२४८
२३	मोहन कुमार चन्द	५	बडा अध्यक्ष	९८६८०३८००४
२४	मीना खत्री	५	महिला सदस्य	९८४८३७८०१८
२५	रमीता सुनार	५	दलित महिला सदस्य	९८४५७२७८६१
२६	तारा बहादुर बुढा	५	सदस्य	९८६९२४५६६६
२७	भुपेन्द्र बस्नेत	५	सदस्य	९८६८२५९७३५
२८	गुलाब सिंह ठकुरी	६	बडा अध्यक्ष	९८१७४५९४८९
२९	आइती लुहार	६	महिला सदस्य	९८१९५८२००८
३०	सुक्रि बादि	६	दलित महिला सदस्य	९८१९५१८४०१

A	B	C	D	E
४६	खिम बहादुर घर्ती	९	सदस्य	९७४२२६०१८३
४७	डिला गिरी	९	सदस्य	९८४४७०३१४२
४८	राम बहादुर नेपाली(कामी)	७	कार्यपालिका सदस्य	
४९	गणेश सुनार	६	कार्यपालिका सदस्य	९८०२५०२२४७
३१	सुवर्ण बहादुर बुढा	६	सदस्य	९८२२९२८७८९
३२	दिलिप बुढा	६	सदस्य	९८१८५४९१८९
३३	घन बहादुर के.सी	७	बडा अध्यक्ष	९८५८०५६२३५
३४	लक्षिमा बुढा मगर	७	महिला सदस्य	९८६६९४४६६७
३५	ममता परियार	७	दलित महिला सदस्य	९८०४५४४४७३
क्र.सं.	नामथर	बडा नं	पद	सम्पर्क नं
३६	प्रविण थापा	७	सदस्य	९८४९३३३१६९
३७	दोकल बहादुर बुढा	७	सदस्य	९८६८२३२८४५
३८	चेत बहादुर रेग्मी	८	बडा अध्यक्ष	९८६४९४४९६२
३९	हुमी बली	८	महिला सदस्य	९७४५५३७१७२
४०	नोखी टमटा	८	दलित महिला सदस्य	९८४५५६५६०३
४१	चक्र बहादुर बस्न्यात	८	सदस्य	९८६९९५५१२८
४२	डम्मर बहादुर खत्री	८	सदस्य	९७४५८९०८७२
४३	कविराज योगी	९	बडा अध्यक्ष	९८६८३७४१५०
४४	भीमा मल्ल	९	महिला सदस्य	९८४९३३१६२८
४५	दिपा सुनार	९	दलित महिला सदस्य	९८४९३३३०९४

ग. सिम्ता गाउँ कार्यपालिकाका पदाधिकारीहरू

क्र. सं.	नाम	पद	सम्पर्क नं.	कैफियत
१	श्री ऐन बहादुर चन्द	गा.पा. अध्यक्ष	9858029558	
२	श्री गोमा शर्मा (रेग्मी)	गा.पा. उपाध्यक्ष	9868102643	
३	श्री याम राज शर्मा	वडा नं. १ अध्यक्ष	9858055190	
४	श्री खगेन्द्र सिंह ठकुरी	वडा नं. २ अध्यक्ष	9848051128	
५	श्री लोक बहादुर शाही	वडा नं. ३ अध्यक्ष	9868265547	
६	विरेन्द्र सिंह	वडा नं. ४ अध्यक्ष	9868038103	
७	मोहन कुमार चन्द	वडा नं. ५ अध्यक्ष	9868038004	
८	गुलाव सिंह ठकुरी	वडा नं. ६ अध्यक्ष	9817459489	
९	घन बहादुर के.सी	वडा नं. ७ अध्यक्ष	9858056235	
१०	चेत बहादुर रेग्मी	वडा नं. ८ अध्यक्ष	9864944962	
११	कविराज योगी	वडा नं. ९ अध्यक्ष	9868374150	
१२	गणेश सुनार	वडा नं. ६ सदस्य(मनोनित)	9802502247	
१३	राम बहादुर नेपाली(कामी)	वडा नं. ७ सदस्य(मनोनित)		
१४	श्री चन्द्रकला शाही सिंह	वडा नं. २ सदस्य	9868086711	
१५	श्री प्रमिला खत्री वि.सी.	वडा नं. १ सदस्य	9864709656	
१६	श्री निसा बस्नेत(पुन)	वडा नं. ३ सदस्य	9844171617	

१७	कुशुमी सुनार	वडा नं. ३ सदस्य	9864971843	
----	--------------	-----------------	------------	--

घ.गाउँपालिका स्तरीय विभिन्न समितिहरू

१. स्रोत अनुमान तथा सीमा निर्धारण समिति

क्र.सं.	नाम, थर	पद	ठेगाना	कैफियत
१	ऐन बहादुर चन्द	संयोजक	वडा नं. ५	गा.पा अध्यक्ष
२	गोमा शर्मा (रेग्मी)	सदस्य	वडा नं. ४	गा.पा उपाध्यक्ष
३	कविराज योगी	सदस्य	वडा नं. ९	गा.वडा अध्यक्ष
४	गणेश सुनार	सदस्य	वडा नं. ६	गा.का.स.
५	चन्द्रकला शाहीसिंह	सदस्य	वडा नं. २	गा.का.स.
६	कुशुमी सुनार	सदस्य	वडा नं. ३	गा.का.स.
७		सदस्य-सचिव		प्र.प्र.अ.

२. बजेट तथा कार्यक्रम तर्जुमा समिति

क्र.सं.	नाम, थर	पद	ठेगाना	कैफियत
१	गोमा शर्मा (रेग्मी)	संयोजक	वडा नं. ४	गा.पा उपाध्यक्ष
२	योजना इकाई प्रमुख	सदस्य		
३	विषयगत समितिका संयोजक	सदस्य		
४		सदस्य-सचिव		प्र.प्र.अ.

३. राजस्व परामर्श समिति

क्र.सं.	नाम, थर	पद	ठेगाना	कैफियत
१	श्री गोमा शर्मा (रेग्मी)	संयोजक	वडा नं ४	गा.पा उपाध्यक्ष
२		सदस्य		प्र.प्र.अ.
३	निशा पुन बस्नेत	सदस्य	वडा नं ३	
४	गणेश सुनार	सदस्य	वडा नं. ६	
५	कुशुमी सुनार	सदस्य	वडा नं. ६	

६	उद्योग वाणिज्य संघ भेरी को प्रतिनिधि	सदस्य		
७	घरेलु महासंघ सिमताको प्रतिनिधि	सदस्य		
८	आर्थिक प्रशासन शाखा	सदस्य सचिव		

<u>आर्थिक विकास समिति</u> मोहन कुमार चन्द – संयोजक यामराज शर्मा – सदस्य घन बहादुर के.सी. – सदस्य निशा पुन बस्नेत – सदस्य हरि बहादुर बुढा – सदस्य डा.सृजना पौडेल – सदस्य पुजा गुरुङ – सदस्य सचिव	<u>सामाजिक विकास समिति</u> राम बहादुर नेपाली कामी - संयोजक चेत बहादुर रेग्मी – सदस्य चन्द्रकला शाही सिंह – सदस्य वीरेन्द्र पुन – सदस्य पुष्पा रोकाय – सदस्य डा.प्रविण रजौया - सदस्य बुद्धि बहादुर गौतम – सदस्य सचिव
<u>पूर्वाधार विकास समिति</u> खगेन्द्र सिंह ठकुरी - संयोजक गुलाव सिंह ठकुरी – सदस्य कुशुमी सुनार – सदस्य ई.शैलेन्द्र देव गिरी – सदस्य सचिव	<u>वन, वातावरण तथा विपद् व्यवस्थापन समिति</u> कविराज योगी संयोजक कुशुमी सुनार – सदस्य गणेश सुनार – सदस्य विजय चन्द – सदस्य अर्जुन कुमार राना – सदस्य सचिव
<u>सुशासन तथा संस्थागत विकास समिति</u> प्रमिला खत्री वि.सि. – संयोजक लोक बहादुर शाही – सदस्य विरेन्द्र सिंह ठकुरी – सदस्य चेत बहादुर रेग्मी – सदस्य सुर्य बहादुर सिंह – सदस्य अर्जुन कुमार राना – सदस्य यामलाल पौडेल – सदस्य निरोज विक्रम शाही – सदस्य टोप बहादुर राना – सदस्य सचिव	<u>लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यान्वयन समिति</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द– संयोजक गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – सदस्य प्रमुख प्रशासकीय अधिकृत – सदस्य सामाजिक विकास समिति संयोजक श्री राम बहादुर नेपाली – सदस्य कार्यपालिका सदस्य श्री प्रमिला खत्री वि.सि.– सदस्य कार्यपालिका सदस्य श्री चन्द्रकला शाही सिंह –

	सदस्य कार्यपालिका सदस्य श्री गणेश सुनार – सदस्य सिम्ता स्तरीय महिला सञ्जाल श्री तिला मल्ल – सदस्य सिम्ता अपाङ्ग उत्थान केन्द्र श्री योगेन्द्र शाही - सदस्य सि.एम.सि. नेपाल प्रतिनिधि श्री किमसरा खत्री - सदस्य महिला तथा बालबालिका शाखा प्रमुख श्री पुष्पा रोकाय - सदस्य सचिव
--	---

<u>न्यायिक समिति</u> गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) - संयोजक गाउँ सभा सदस्य श्री खगेन्द्र कुमार सापकोटा - सदस्य गाउँ सभा सदस्य श्री विर बहादुर बुढा - सदस्य	<u>विधायन समिति</u> वडा अध्यक्ष श्री लोक बहादुर शाही - संयोजक कार्यपालिका सदस्य श्री चन्द्रकला शाही सिंह - सदस्य कार्यपालिका सदस्य श्री प्रमिला खत्री वि.सि. - सदस्य गाउँ सभा सदस्य श्री आइती लुहार - सदस्य गाउँ सभा सदस्य श्री रमिता सुनार - सदस्य गोपाल सहानि क्षेत्री- सदस्य सचिव
<u>सुशासन समिति</u> कार्यपालिका सदस्य श्री गणेश सुनार - संयोजक वडा अध्यक्ष श्री विरेन्द्र सिंह ठकुरी - सदस्य कार्यपालिका सदस्य श्री निशा पुन बस्नेत - सदस्य गाउँ सभा सदस्य श्री खिमसरा वि.क. - सदस्य गाउँ सभा सदस्य श्री भिमा मल्ल - सदस्य	<u>लेखा समिति</u> वडा अध्यक्ष श्री चेत बहादुर रेग्मी - संयोजक गाउँ सभा सदस्य श्री सुक्री बादी - सदस्य गाउँ सभा सदस्य श्री नर बहादुर कामी - सदस्य गाउँ सभा सदस्य श्री भुपेन्द्र बस्नेत - सदस्य गाउँ सभा सदस्य श्री शान्ता वि.क. - सदस्य

राष्ट्रिय भूमि आयोग, उद्यम विकास, गाउँ शिक्षा, अपाङ्गता परिचयपत्र समन्वय, स्थानीय बाल अधिकार र लैङ्गिक हिंसा निवारण कोष	गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को दफा ५२ बमोजिम <u>उद्यम विकास समिति</u>
--	---

<u>सम्बन्धी तपसीलका पालिकास्तरीय समितिहरु</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – संयोजक गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – उपसंयोजक नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का पालिका स्तरीय प्रमुख वा प्रतिनिधि – सदस्य कार्यपालिका सदस्य श्री प्रमिला खत्री वि.सी. – सदस्य कार्यपालिका सदस्य श्री कुशुमी सुनार – सदस्य संयोजकले मनोनयन गरेका नागरिक समाजका प्रतिनिधि (महिला/पुरुष) – सदस्य प्रमुख प्रशासकीय अधिकृत – सदस्य सचिव	गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – संयोजक आर्थिक विकास समिति संयोजक श्री मोहन कुमार चन्द – सदस्य प्रमुख प्रशासकीय अधिकृत – सदस्य २ नं. वडा महिला सदस्य श्री खिमसरा वि.क. – सदस्य ५ नं. वडा महिला सदस्य श्री मिना खत्री – सदस्य ८ नं. वडा महिला सदस्य श्री हुमी वली – सदस्य संयोजकले तोकेको महिला उद्यमी – सदस्य संयोजकले तोकेको वित्तीय वा सहकारी संस्थाको प्रतिनिधि – सदस्य कृषि शाखा प्रमुख श्री संग्राम चन्द – सदस्य सचिव
<u>गाउँ शिक्षा समिति</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – संयोजक गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – सदस्य गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत – सदस्य सामाजिक विकास समिति संयोजक श्री राम बहादुर नेपाली सभाका सदस्यहरु मध्येबाट गाउँ शिक्षा समितिले मनोनित गरेको दुई जना – सदस्य गाउँपालिका शिक्षक महासंघको प्रतिनिधि – सदस्य विद्यालय व्यवस्थापन समितिका अध्यक्षमध्येबाट गाउँशिक्षा समितिले मनोनित गरेको एकजना – सदस्य समाजसेवी/ चन्दादातामध्ये बाट गाउँशिक्षा समितिले मनोनित गरेकोकम्तीमा एकजना महिला, दलित र जनजाति सहित चार जना – सदस्य शिक्षाविद् मध्येबाट शिक्षा समितिबाट मनोनित कम्तीमा एकजना – सदस्य सामुदायिक विद्यालय र संस्थागत विद्यालय मध्येबाट गाउँ शिक्षा समितिले मनोनित गरेका दुईजना – सदस्य शिक्षा शाखा प्रमुख श्री बुद्धि बहादुर गौतम – सदस्य सचिव	<u>अपाङ्ग परिचयपत्र वितरण समन्वय समिति</u> गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – संयोजक सामाजिक विकास समिति संयोजक श्री राम बहादुर नेपाली – सदस्य कार्यपालिका सदस्य श्री निशा पुन बस्नेत – सदस्य प्रधानाध्यापक श्री शुशिला कार्की – सदस्य स्वास्थ्य शाखा प्रमुख श्री वीरेन्द्र पुन – सदस्य ईलाका प्रहरी प्रमुख – सदस्य अपाङ्गता भएका व्यक्तिको हक, हित संरक्षणको क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संघसंस्थाहरु मध्येबाट गाउँपालिका अध्यक्षले मनोनयन गरेको प्रतिनिधि १ जना – सदस्य गाउँपालिका भित्र अपाङ्गता भएका व्यक्ति मध्येबाट समन्वय समितिले मनोनयन गरेको १ जना महिला सहित ३ जना – सदस्य महिला , बालबालिका इकाई प्रमुख श्री सुनिता पौडेल – सदस्य गाउँपालिका बाल कल्याण अधिकारी – सदस्य नेपाल रेडक्रस सोसाईटी उपशाखा प्रतिनिधि १ जना –

	सदस्य आर्थिक प्रशासन प्रमुख – सदस्य प्रमुख प्रशासकीय अधिकृत – सदस्य सचिव
<u>बाल अधिकार समिति</u> गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – संयोजक महिला वडा सदस्य श्री ममता परियार – सदस्य महिला वडा सदस्य श्री भीमा मल्ल – सदस्य ने.रा.मा.वि. वजेडा आली प्र.अ. श्री काशी योगी – सदस्य ईलाका प्रहरी प्रमुख – सदस्य समाजसेवी श्री बालकुमारी घर्ति – सदस्य मनोसामाजिक विमर्शकर्ता श्री अशोक कुमार सिंह – सदस्य स्टाफ नर्स श्री प्रतिभा बोहरा – सदस्य बाल अधिकारकर्मी श्री लालमती बुढा – सदस्य बाल अधिकारकर्मी श्री ढाल बहादुर चन्द – सदस्य शिक्षा शाखा प्रमुख – सदस्य स्वास्थ्य शाखा प्रमुख – सदस्य महिला, बालबालिका इकाई प्रमुख – सदस्य गाउँपालिका स्तरीय बाल सञ्जाल अध्यक्ष – सदस्य बाल कल्याण अधिकारी भविन्द्र प्रसाद शर्मा - सदस्य सचिव	<u>स्थानीय राहत तथा उद्धार समिति</u> गाउँपालिका उपाध्यक्ष – संयोजक प्रमुख प्रशासकीय अधिकृत – सदस्य ईलाका प्रहरी कार्यालय प्रतिनिधि – सदस्य सामाजिक विकास समिति संयोजक – सदस्य लैङ्गिक हिंसा निवारणको क्षेत्रमा कार्यरत गैरसरकारि संस्थाहरु मध्येबाट सञ्चाल समितिले तोकेको संस्थाको प्रतिनिधि १ जना – सदस्य स्वास्थ्य शाखा प्रमुख – सदस्य बालकल्याण अधिकारी – सदस्य आर्थिक प्रशासन प्रमुख – सदस्य महिला, बालबालिका इकाई प्रमुख – सदस्य सचिव
<u>ऊर्जा विकास उपसमिति</u> ५ नं. वडा अध्यक्ष श्री मोहन कुमार चन्द – संयोजक ई. श्री मनोज सिंह (सिम्ता-३) – सदस्य निजी व्यवसायी श्री गोविन्द थापा(सिम्ता-७) - सदस्य	<u>नागरिकको हक संरक्षण सम्बन्धी तपसील अनुसारको निर्देशक समिति</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – अध्यक्ष गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – सदस्य

भु.पु. शिक्षक श्री हस्ता महतारा(सिम्ता-५) – सदस्य ३ नं. वडा सदस्य श्री नर बहादुर कामी – सदस्य	प्रमुख प्रशासकीय अधिकृत श्री ओम प्रकाश देवकोटा – सदस्य वडा नं. ४ का वडा अध्यक्ष श्री विरेन्द्र सिंह ठकुरी – सदस्य वडा नं. ७ का वडा अध्यक्ष श्री घन बहादुर के.सी.– सदस्य रोजगार संयोजक श्री हरि बहादुर बुढा – सदस्य सचिव
<u>स्थानीय आर्थिक विकास सम्वाद समिति</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – संयोजक गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी)– सदस्य आर्थिक विकास समिति संयोजक श्री मोहन कुमार चन्द – सदस्य भेरी उद्योग वाणिज्य संघ उपशाखा सिम्ता अध्यक्ष श्री लक्ष्मी प्रसाद उपाध्याय – सदस्य कोटेश्वर साना किसान सहकारी संस्था लि. सिम्ता-५, आली – सदस्य शाखा प्रमुख लक्ष्मी बैंक श्री सिर्जन थापा – सदस्य सिम्ताली फर्निचरका प्रोप्राईटर श्री विरेन्द्र सिंह – सदस्य प्रमुख प्रशासकीय अधिकृत श्री धनीराम शर्मा – सदस्य सचिव	<u>स्वास्थ्य अनुगमन तथा गुणस्तर सुनिश्चितता उपसमिति</u> गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी)– अध्यक्ष सामाजिक विकास समिति संयोजक श्री राम बहादुर नेपाली – सदस्य गाउँ सभा सदस्य (वडा नं. ५) श्री रमिता सुनार – सदस्य योजना तथा अनुगमन शाखा प्रमुख श्री टोप बहादुर राना – सदस्य स्टाफ नर्स (सिम्ता-८, डाँडाखाली) श्री कामना चन्द – सदस्य गाउँपालिका स्वास्थ्य इकाई प्रमुख श्री विरेन्द्र पुन– सदस्य सचिव
<u>मानव अधिकार स्थानीय तह समन्वय समिति</u> गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द – संयोजक गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी) – सदस्य सम्पूर्ण वडाका वडा अध्यक्षहरु – सदस्य नागरिक समाजको तर्फबाट श्री तिला मल्ल, सिम्ता-४ – सदस्य नागरिक समाजको तर्फबाट श्री प्रेम प्रसाद शर्मा, सिम्ता-१	

– सदस्य नागरिक समाजको तर्फबाट श्री धन बहादुर शाही, सिम्ता-७ – सदस्य ईलाका प्रहरी कार्यालय, बादेपिपल प्रमुख – सदस्य प्रमुख प्रशासकीय अधिकृत – सदस्य सचिव	
--	--

४. स्थानीय विपद् व्यवस्थापन समिति

गाउँपालिका अध्यक्ष श्री ऐन बहादुर चन्द– अध्यक्ष

गाउँपालिका उपाध्यक्ष श्री गोमा शर्मा (रेग्मी)– सदस्य

प्रमुख प्रशासकीय अधिकृत – सदस्य

विषयगत समितिका संयोजकहरु– सदस्य

प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सुर्खेत– सदस्य

सामाजिक शाखा प्रमुख – सदस्य

पूर्वाधार विकास शाखा प्रमुख – सदस्य

ईलाका प्रहरी कार्यालय प्रमुख– सदस्य

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का पालिका स्तरीय प्रमुख वा प्रतिनिधि – सदस्य

नेपाल रेडक्रस सोसाईटी उपशाखा प्रतिनिधि श्री यामराज गिरी – सदस्य

भेरी उद्योग वाणिज्य संघ उपशाखा सिम्ता अध्यक्ष श्री लक्ष्मी प्रसाद उपाध्याय – सदस्य

गैरसरकारी संस्था महासंघका स्थानीय प्रतिनिधि – सदस्य

नेपाल पत्रकार महासंघका स्थानीय प्रतिनिधि – सदस्य

अहिले सम्म गरिएका गाउँपालिकाका उपलब्धीहरु

सिम्ता गाउँपालिका पशुपन्छी विकासशाखाको तेश्रो चौमासिक कार्यक्रम विवरण

निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन २०८३ बैशाख ८ गते देखि सिम्ता गाउँपालिका वडा नं १ देखि ९ नं वडा सम्म १०६५ कृषकहरुको २४३५१ वटा पशुपन्छीलाई निशुल्क पशुपन्छी औषधि वितरण कार्यक्रम





संघिय सशर्त डेरी प्रवर्द्धन कार्यक्रम बाट खरिद भएका डेरी सामाग्रीहरुको अनुगमन





संघिय सशर्त बाख्रा प्रवर्द्धन कार्यक्रम अनुगमन बिभिन्न बाख्रा फर्महरु अनुगमन



युनिसेफ नेपालको आर्थिक सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको समन्वय र सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना SESP कार्यक्रम अन्तर्गत सिम्ता गाउँपालिका शैक्षणिक स्रोत व्यक्ति मान बहादुर सिंहको अध्यक्ष तथा सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्द र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) को आतिथ्यतामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिम्ता- ५, पानीखोलामा सम्पन्न भएको छ ।



सिम्ता गाउँपालिका, सुर्खेत र फियान नेपालको साझेदारीमा संचालित खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन २०७५ कार्यान्वयनका लागि योजना तर्जुमामा स्थानीय सरकारको भुमिका सम्बन्धि अन्तरक्रिया कार्यक्रम गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी) , प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा सम्पन्न भएको छ।



सिम्ता पूर्णखोप सुनिश्चितता तथा दिगोपनायुक्त पालिका घोषणा



सिम्ता गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को आथित्यतामा "एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) सम्बन्धी २ दिने क्षमता विकास तालिम प्रशिक्षक रामलाल आचार्य र धनबहादुर खत्रीको सहजिकरणमा सम्पन्न गरियो ।



सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा "विद्यालय लेखा व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम" सिम्ता गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धि बहादुर गौतमको अध्यक्षता र सिम्ता गाउँपालिका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।



अपाङ्गता पहिचान तथा सहायक सामाग्री पहिचान शिविर सम्पन्न



सिम्ता गाउँपालिका सुर्खेतले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८३ को अन्तिम मस्यौदा माथी छलफल सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)को अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माको आतिथ्यतामा संचालन भएको कार्यक्रमको सहजीकरण अधिवक्ता नारायण विकले गर्नु भएको थियो।



सुर्खेत जिल्ला अदालतका माननीय न्यायाधीश द्वय फणेश्वरी घिमिरे र बसन्तराज जाेशीकाे टाेलीलाई सिम्ता गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ। सोही क्रममा गाउँपालिकाले गरेका न्यायिक निरूपणको विषयको अनुगमन तथा सुपरिवेक्षण गरिएको छ।



सिम्ता गाउँपालिका सुर्खेतको १९ औँ गाउँसभा अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षता र कर्णाली प्रदेशसभा सदस्य माननीय खड्क बहादुर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेको छ। सभामा गाउँपालिका उपाध्यक्ष गोमा शर्मा (रेग्मी)ले आगामी आर्थिक वर्षको लागि अनुमानित बजेट चालू तर्फ ४४ करोड ४१ लाख १६ हजार र पुँजिगत तर्फ १६ करोड २३ लाख १४ हजार गरी जम्मा बजेट ६० करोड ६४ लाख ३० हजार रुपैयाँको बजेट पेस गर्नुभएको छ। सभाको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र पुर्व जनप्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।

